

धर्मकीर्ति

THE DHARMAKIRTI

A BUDDHIST MONTHLY



सिद्धार्थ कुमारले गृहत्याग गर्नु अगाडि सांसारिक स्वभावको यथार्थतालाई चिन्तन-मनन गर्नुहुँदै



DHARMAKIRTI

गुण पुण्डी

वर्ष-२३; अङ्क-५

बिक्रम सम्वत् २०६२

धर्मकीर्ति

१. 'धर्मकीर्ति' प्रत्येक पूर्णिमाको दिन निस्कन्छ ।
२. 'धर्मकीर्ति' का लागि धार्मिक, सामाजिक एवं नैतिक पक्षका लेखहरू लेखी पठाउनु होस् ।
३. विहार एवं विभिन्न स्थानहरूमा भएका बौद्ध गतिविधिहरू यथाशिघ्र समयमानै हामीलाई लेखी पठाउनु होस् ।
४. हामी तपाइँको स्वस्थ प्रतिक्रियाको स्वागत गर्दछौं ।
५. लेखकद्वारा लेखिएको कुनै पनि विचारको जिम्मेवार लेखक आफै हुनेछ- सम्पादक मण्डल हुने छैन ।

■ विषय-सूचि ■

संख्या	विषय	लेखक	पृष्ठा संख्या
१.	बुद्ध-वचन		१
२.	सम्पादकीय- मैत्री भाव		२
३.	आर्थ-मौन	- सत्यनारायण गोपन्नता	३
४.	बीडू प्रश्नोत्तर	- प्रस्तुती: हिराकान्ती सुनिका	६
५.	प्रस्तुति-१८	- रीता रामाधर	७
६.	भाव आधारलाई सहजमा		८
७.	खोज । खोल ॥ खोज ॥॥	- डा. गणेश माली	९
८.	योगाभ्यास विधियाँ	- डा. गोपाल प्रधाम	१०
९.	सद्मन्त्रको आर्थ-८	- पीमराज रामजी अविडकर, अनु. चंद्रिकाराम आदि	११
१०.	What is Buddhism ?	- Ven. S. Dhammika	१२
११.	सात्त्वी चीमा (चैत्य)	- हिराकान्ती शाल्य	१३
१२.	मनुतयेगु यह: - ३	- धामाकती गुण्डा	१४
१३.	क्षात्र- १	- भाष्यकार व. आ. राजा	१५
१४.	धर्मकीर्ति विहार-परिविधि		१६
१५.	धर्मकीर्ति परिकल्पनो विशेष संरचना		१७
१६.	गालित देउ	- विरक्षण शेष	१८
१७.	धर्म प्रचार-समाचार		१९
			२०

- धर्मकीर्तियात छिगु ग्वाहालीया आवश्यकता दु । छिगु प्रत्येक ग्वाहाली पत्रिकाया लागी तःधंगु तिक्त ज्वीफु ।
- छि थः ग्राहक जुया दिसैं, मेपिन्त न ग्राहक याना दिसैं ।
- छिं थःगु पसः, उद्योग, व्यापार, कार्यालयया बिया छूगु प्रत्येक विज्ञापन पत्रिकायात तःधंगु ग्वाहाली ज्वनी ।
- धार्मिक व सामाजिक पक्षया रचना च्वया, सुझाव व सल्लाह बिया पत्रिकायात रोचक व स्तरीय याय्यगुली न ग्वाहाली बीफु ।
- आसे धयादीमते, बिचाः याना दिसैं- 'धर्मकीर्ति' यात बालाकेत छिं गुकथं ग्वाहाली बिया दीफु ।

प्राचीन व्याकरणका

विद्वासामर रचनात

फोन: ४२५ ८७५५, ४२३ ८७१२

प्राचीन व्याकरणका

विद्वासामर रचनात

फोन: ४२५ ८७५५

ज्ञानसंग्रह विद्वास

फोन: ४२५ ८७०६

प्राचीन व्याकरणका

धर्मवरत्त स्थापना

प्राचीन व्याकरणका

भिक्षु अश्वघोष महासम्मवत्

फोन: ४२५ ८७०६

प्राचीन व्याकरणका

भिक्षु अश्वघोष महासम्मवत्

फोन: ४२५ ८७०६

प्राचीन व्याकरणका

भिक्षुणी धर्मवती

फोन: ४२५ ८७०६

क्वायलिय

धर्मकीर्ति बौद्ध अध्ययन संस्था

धर्मकीर्ति विहार

श्रीघ: नघ: टोल

e-mail: dharmakirti.vihar@mail.com.np

पोस्ट बक्स नं. ४९९२

काठमाडौं

फोन: ४२५ ८७०६

बुद्ध सम्बत् २५४९

नेपाल सम्बत् ११२५

इस्त्री सम्बत् २००५

बिक्रम सम्बत् २०६२

विशेष सदस्य रु. १०००/-

वा सो भन्दा बढी

वार्षिक रु. ७५/-

यस अङ्कको रु. ७/-

० १ २ ३ ४ ५ ६ ७ ८ ९



धर्मकीर्ति

(बौद्ध मासिक)

THE DHARMAKIRTI

A Buddhist Monthly

JULY 2005



★ मनको धर्म जुनसुकै काममा पनि अगुवा हुनु हो र मन मुख्य भएर जतातै पुगेको हुन्छ । त्यसकारण अशुद्ध मनले कसैले केही बोल्यो वा गच्छो भने गोरुको पछि पछि गाडाकी घांगा आए भै दुःख पछि लागेर आउँछ ।

★ ★ ★

★ मनको स्वभाव जुनसुकै काममा पनि अगुवा हुनु हो र मन नाइके भएर जतातै पुगेको हुन्छ, त्यस कारण शुद्ध मन लिएर केही बोल्यो वा गच्छो भने आफ्नो पीछा नछोड्ने छायाँ आए भै सुख पछि लागेर आउँछ ।

★ ★ ★

★ रीसले वैरभाव शान्त हुने छैन, प्रेम भावले मात्र शत्रुभाव शान्त हुन सक्छ । यही पहिले देखि चली आएको धर्म हो ।

मैत्री भाव

शान्तिको लागि गौतम शुद्धले धेरै शिक्षाहरू दिनुभएको देखिन्छ । ती महत्त्वपूर्ण शिक्षाहरू मध्ये विशेष उल्लेखनिय शिक्षा हो “मैत्रीभाव” । हाम्रो मनमा जब यसले ठाउँ लिनेछ, तब मात्र हामीले मानसिक शान्ति र आध्यात्मिक उन्नतिको अपूर्व औषधि प्राप्त गर्न सक्नेछौं । गौतम बुद्ध आफु स्वयंले उहाँको चित्तलाई मैत्रीभावले स्वच्छ र शुद्ध बनाई यस पवित्र चित्तलाई प्रयोगमा ल्याई अनुभव गरिसकेपछि मात्र अरुलाई पनि मैत्री चित्त शान्ति प्राप्तिको लागि अत्यावश्यक भएको तथ्य बताउनु भएको थियो । शुद्ध मैत्री चित्त भएको व्यक्तिमा अरुप्रति देषभाव राखी घृणा र ईर्ष्या गर्ने दुर्गुण हुन्दैन । बुद्ध स्वयंमा पनि यस्तै शुद्ध मैत्री चित्त भएको कारणले नै उहाँलाई बाधा अद्वचन दिन खोजे पनि कसैले पनि हानी पुन्याउन सकेन् । कसैले त उहाँलाई ज्यान लिने समेत प्रयास गरे । तर उहाँको देषभाव र शान्तुभाव नभएको शुद्ध चित्तको कारणले उहाँलाई कसैले छुन पनि सकेन् । बुद्ध जीवनीमा प्रत्यक्ष रूपमा देखापरेको यो एक प्रकारको ठूलो चमत्कार र अलौकिक शक्ति नै ठहरिएको छ ।

गौतम बुद्धले सधैं यसरी चिन्तना गर्नु हुन्थ्यो—“मैले राज वैभव त्याग गर्नुको उद्देश्य नै अरुको हित र कल्याण गर्नुको लाभी हो । बुद्धत्व लाभ गरिसकेपछि सधैं बहुजन हित र बहुजन सुखो को लागि आफ्नो जीवन अर्पण गरिरहेह । यहि सत्य उद्देश्य वोकी मैले आफ्नो बोलि वचन पनि फरक पारेको छैन ।” त्यसैले गौतम बुद्ध भन्नुहुन्छ—“सही शान्ति प्राप्त गर्ने हो भने हामीले अरुप्रति शुद्ध रूपले मैत्रीभाव राख्न सक्नुपर्दछ ।

तर आजभोलीको समाजमा अज्ञानीहरू नै धेरै छन् । उनीहरू आ-आफ्ना स्वार्थपूर्ति गर्ने कार्यहरूमा नै व्यस्त छन् । अशुद्ध चित्त सहितका ती व्यक्तिहरूप्रति मैत्री भाव राख्ने कार्य साधारण जनताको लागि त्यति सजिलो हुन्दैन । यस्तो अवस्थामा हामीले मैत्रीभाव राख्नु अगाडि त्यस व्यक्तिको अवगुणहरू बिसी अलिकति भएपनि गुण स्मरण गर्न सकेमा हाम्रो मनमा विस्तारै मैत्रीभावले ठाउँ लिनेछ । शान्ति प्राप्त गर्नुको लागि एक प्रकारको सजिलो उपाय यो पनि हो । अवगुण सम्भन्दा मनमा अशान्ति भइरहन्द्य भने गुण सम्भन्द सकेमा मैत्रीले ठाउँ लिई शान्ति प्राप्त हुनेछ । यसरी गुण स्मरण गरी शान्ति प्राप्त गर्न असम्भव नभएपनि यस कार्यलाई अभ्यास गर्न सजिलो भने पक्कै पनि छैन । तर यो कार्य अभ्यासमा भर पर्दछ ।

मानिस जन्मिन्दा स्वच्छ हृदय लिएर जन्मिए पनि समाजको दूषित वातावरणमा हुर्क्न बाध्य भएको कारणले,

दूषित संगतको कारणले उसको हृदय कलुषित हुन पुग्छ । फलस्वरूप अधिकांश व्यक्ति अरुको भलो भन्दा पनि आफ्नो भलो गर्ने कार्यतर्फ बढि ध्याव दिन थाल्छन् । तर यस कार्यलाई अरुले सहन नसकी भैक्कगडा र अशान्तिको बीऊ रोज्न थाल्छन् ।

तर बुद्धको अनुभव अनुसार अरुको दीष र अवगुण वास्ता नराखी उनीहरूको अलिकति मात्र भएपनि गुणलाई सम्भन्द सकेको खण्डमा हाम्रो मनमा शुद्ध मैत्री चित्तले ठाउँ लिन सक्नेछ । अरुको दोष र गलित देख्ने वित्तकै त्यस्ता दोष र गलित आफुमा विद्यमान रक्तेको छू कि छैन, त्यतातर्फ एकपटक दृष्टि पुन्याउन सके हामीलाई मंगलमय हुनेछ । बुद्धको यस शिक्षा आजको समाजमा ज्यादै सान्दर्भिक र अनुकरणीय ठहरिन्छ ।

हाम्रो अगाडि यस्तो प्रश्न पनि उठान सक्छ, खराब व्यक्ति अट्टेरी बनी असल बनेन भने के गर्ने ? हाम्रो मैत्री भावले पनि उ ठीक ठाउँमा आएन भने के गर्ने ?

यस प्रकारको अवस्था आइप्यो भने बुद्धले एउटा उपाय बताउनु भएको छ, त्यो हो ब्रह्मदण्ड । ब्रह्मदण्डको ठीक परिभाषा नै सामाजिक बहिष्कार हो । बुद्धकालिन समयमा छन्न सारथी (सिद्धार्थ कुमार को सारथी) पछि भिक्षु बनेपनि उसले आफ्नो मनलाई चिन्न सकेन । उसमा आफु बुद्धको नजिकको व्यक्ति अर्थात् सिद्धार्थ कुमारलाई आफूले बालककालदेखि जिनेको व्यक्ति भएको अहंकार लुकेर बसेको थियो । त्यही अहंकारीपनाले गर्दा उसमा अट्टेरीपना बानी बसेको थियो । फलस्वरूप उसले आफूभन्दा जेठा भिक्षुहरूलाई मान सम्मान नगर्न, भनेको कुरा नमान्ने जिदीपना देखाउन थाल्यो । सो कुरुलाई लिई अन्य भिक्षुहरूले भगवान् बुद्ध समक्ष उजुरी पुन्याए । बुद्धले भिक्षु छन्नको यस्तो नराम्रो स्वभाव थाहापाउनु भएपछि भन्नुभयो—“मेरो जीवितकाल सम्म पनि छन्न सुधैन्दैन । उसलाई अहंकार रुपी भूतले सताएको छ । मेरो देहावसान पछि उसलाई तिमीहरू सबैले सामाजिक बहिष्कार गरी कसैले पनि उसलाई वास्ता राख्न छोडिदिनु । जनि उसले आफू एकलो भएको महसूस गरी बल्क उ ठीक ठाउँमा आउनेछ ।”

बुद्धको यस कथन अनुसार बुद्ध भरिनिवाण हुन भएपनि भिक्षु छन्नले ब्रह्मदण्ड पाएपछि मात्र उसले आफ्नो गल्ती महसूस गरी ठीक ठाउँमा आए । अर्थात् उसले आफ्नो खराब आचरण हटाउन सफल भए । यसरी जब हाम्रो मनमा शुद्ध मैत्रीले ठाउँ लिनेछ, तब मात्र हाम्रो जीवनमा शान्ति छाउने छ । यो पक्का कुरा हो ।

आर्य-मौन

■ सत्यनारायण गोयन्का

एउटा पूरणो कथा हो । दुईटा हाँस र एउटा कछुवा कुनै एउटा तालको किनारमा बसदथ्यो । हाँस एकदम समझदार थियो । प्राय चूपचाप रहन्थ्यो । जब आवश्यक हुन्थ्यो तब मात्र बोल्दथ्यो, त्यो पनि कम मात्र बोल्दथ्यो । कछुवा भने मूर्ख थियो । दिनभरी क्वार-क्वार गरीरहन्थ्यो । मतलबको-बेमतलबको कुरा गरीरहन्थ्यो, अनेक कुरामा अलझीरहन्थ्यो ।

एकदिन हाँस आफ्नो देश मानसरोवर फर्किनको लागि तयारी गर्न थाले । यो कुरा जब कछुवाले थाहा पाए तब हाँसलाई अनुरोध गर्दै भन्न थाले, “मलाई पनि तिमीसंगै लग ल ! मानसरोवरको नाम धेरै सुनेको छुँ ।”

हाँस भने मानेन । “हाम्रा देशका मानिसहरू धेरै बोल्दैनन्, मौन प्रिय छन् । तिमी दिन भरी बोलिरहने त्यहाँ मिलेर बस्न सक्दैनो ।”

कछुवाले जिही गर्दै भने “म पूर्णतः मौन रहने ब्रत लिन्द्यु, मलाई पनि लिएर जाऊ ।” यसरी बाचा खाएकोले हाँस पनि माने । हाँसले एउटा लड्डी लिए र भने लौ यसको बीचमा दाँतले कीसाएर च्याप । दुबै हाँसले लड्डीको दुबै छेउ आ-आफ्नो कृच्छोले च्यापे र उड्दे । लड्डीको बीचमा भुण्डेको कछुवा पनि उडे । कछुवालाई आकाशमा यसरी उड्नु अति रमाइलो लाग्यो । उ हाँसहरूलाई आफू खुसी भएको कुरा भन्न चाहन्थे तर मौन ब्रत लिएको थियो । उ सहै, उड्दै गए ।

तीन मिन्ड्रहरूको यो उडान रमाइलो थियो । उनीहरू उड्दै उड्दै एउटा गाउँमा पुगे । गाउँका मानिसहरूले यो दृष्टि देखेर अनौढो मान्दै कुरा गर्न थाले, “हेर, हेर ! कस्तो विचित्रको कुरो, दुईटा हाँसले एउटा मुर्दा कछुवालाई उडाईरहिको छ ।”

कछुवा अहिले सम्म चूपचाप थियो । तर गाउँलेहरूको यो कुरा सुनेर चूप लागी बस्न सकेन । र ठूलो स्वरमा चिच्याउदै कराउनथाले, “म मुर्दा होइन, म जिउँदो हुँ, म बाँचेको हुँ ।” कछुवाले मुख खोल्ने बित्तिकै तल खसेर भूझ्न्मा बज्जोए । उसको शरीर टुक्रा टुक्रा भयो । साँच्चीकै मुर्दा भए ।

यो कथा कुरौटे मानिसहरूका लागि हो ता कि यसबाट उनीहरूले मौनको महत्वलाई बुझन सकुन् । साधकहरूका लागि मौन पालना गर्नु साधनामा सफल

हुनका लागि मर्नु र बाँच्नु सरह हुन्छ । साधना गर्न जब साधकहरू शिविरमा आउँछन् तब उनीहरूले खूब सतर्क रहेर परस्पर कुराकानी नगरी मौनको पालना गर्नु पर्दछ । आफ्नो आचार्यसंग कुरा गरे पनि साधना सम्बन्धी अति आवश्यक र सार्थक कुरा मात्र गर्नु पर्छ । निरर्थक कुरा नगर्ने, आफ्नो अमूल्य समय अलिकिति पनि खेर फाल्नु हैन ।

भगवान बुद्ध अनमोल समयको सदुपयोग गर्ने पक्षमा हुनुहुन्थ्यो । बेमतलबको कुरा गरेर समय खेर फाल्ने विषयमा उहाँ विरोध गर्नु हुन्थ्यो । एक पटक कोही मानिस आएर उहाँ सँग प्रश्न गरे कि—

“भगवान, तपाईं जहिले पनि दुःख र दुःखबाट विमुक्ति हुने विषयमा नै भन्नु हुन्छ । कृपया दुःख “कसलाई” हुन्छ र दुःखबाट विमुक्ति “को” हुन्छ यसको बारेमा बताउनु होस् ।

गर्नेले निरर्थक प्रश्न गरे । तर भगवान यस्तो निरर्थक चर्चा गर्न मनपराउनु हुन्न थियो । भगवानले बडो स्नेह पूर्वक सम्झकाउदै भन्नु भयो, “ए भाइ ! तिमीलाई प्रश्न गर्न नै आएन । तिमीले दुःख कसलाई हुन्छ भनेर सोधनु को बदला दुःख किन हुन्छ ? भनेर सोधनु पर्यो । त्यस्तै दुःख विमुक्ति कसलाई हुन्छ भनेर सोधनु को सत्ता दुःख कसरी हुन्छ ? भनेर सोधनु पर्यो ।”

बास्तवमा सार्थक कुरा त यही हो कि दुःखबाट कसरी मुक्त हुने ? यसको लागि त दुःखको कारण के हो ? यो थाहापाउनु आवश्यक छ र त्यसलाई हटाउने कसरी, यो थाहापाउनु पर्छ । यी बाहेक अन्य कुराहरू त निरर्थक हुन् काम नलाग्ने हुन् ।

कहिले कोही कोही आएर सोध्यो, “भगवान ! संसारलाई कसले बनाएको हो ?” भगवान यस्ता मानिसहरूलाई माया गरेर बुझाउनु हुन्थ्यो, “ए, भाइ ! कोही विषको वाण लागेको मानिसले पहिला औषधि नगरी यो वाण कसले बनाएको हो भनेर सोधनु बेमतलबको कुरा हो । उसले त पहिला वाण लागेर भाएको धाउबाट वाण निकाल्नु पर्छ, यसबाट नै उसको दुखाई कम हुन्छ ।”

मानिसको जीवन कर्ति छोटो छ । यस जीवनमा दार्शनिकहरूले भै बुद्ध लडाएर नाना थरीको कुरा गर्नु

करति बेर्थार्थ छ । अत्यन्त हर्षित भएर आफ्नो जिज्ञासा पूर्ति गर्न भिन्न भिन्न प्रकारका खेल खेलेर समय बिताउनु करति नादानी छ । कोही महाकारणिक सम्यक सम्बद्धले यस्तो कुरा कसरी स्वीकार गर्न सक्ला । मनुष्य जीवनको उचित र अधिक भन्दा अधिक उपयोग हुनुपर्छ । यो मनुष्यहरूको विशेषता हो कि मनुष्यहरू आफ्नो दुःखको कारण र त्यसको निवारणलाई बुद्धिले बुझ्नुको साथ साथै त्यसलाई आफ्नो अनुभवले साक्षात्कार पनि गर्न सक्छन् र दुःखबाट पूर्ण रूपमा विमुक्त हुन सक्छन्, निर्वाण लाभी हुन सक्छन् । पशु-पक्षी अथवा अन्य कुनै जातिका प्राणीहरूका लागि यो सम्भव छैन । यस अनौठो विशेषताको पूरा लाभ उठाउनु पर्दछ । त्यसैले भगवान तथागत न व्यर्थको कुरामा आफू अल्भक्ष्य न अस्ताई अल्भकाउँछ । संघै मतलबको नै कुरा गर्नु हुन्छ ।

एक दिन भिक्षुहरू सहित जंगलको रुख मुनी बसिरहेको बेलामा भूईको एक मुडी पातहरू हातमा लिदै भन्नु भयो, जस्तो यस महावनमा रहेका रुखहरूका पातहरू अनगिन्ती छन् त्यसै सम्यक सम्बोधि प्राप्त गरेको व्यक्तिको ज्ञान अपरिमित हुन्छन् । तर आफूले पाएको सम्पूर्ण ज्ञान मानिसहरूलाई बाँध्ने भूल कहिले गर्दैन । आफ्नो र ती मानिसहरूको समय त्यसै खेर जाने काम गर्दैन । उस्ते थोरै कुरा गर्दै तर कामको कुरा गर्दै । जस्तो कि महावनमा रहेका अनगिन्ती पातहरूका दाँजोमा यो मुडी भरीको पात कर्ति कम हुन्छ । जुन कामलाग्ने कुरा छ त्यो कहिले लुकाउँदैन र बेमतलबको कुरा गरेर मानिसहरूलाई अल्भकाउने काम पनि गर्दैन ।

भगवान त्यसैले विहारमा साधकहरूलाई संघै निरर्थक कुराकानीबाट अलग रहने उपदेश दिनु हुन्थ्यो । कहिले काही भिक्षुहरू एक साथ बसेर गफ गरिरहेका हुन्थ्ये । कहिले काही राज्य-कथा आदिमा अलिभरहन्थ्ये, त्यस समय भगवान भिक्षुहरूलाई स्नेह पुर्वक गाली गर्नु हुन्थ्यो, श्रद्धापुर्वक घरबार त्यागेर जुनकामको लागि आएको हो, त्यसमा लाग, निरर्थक कुराकानीलाई त्याग । ऊहाँ यस्ता व्यर्थको कुराकानी गर्ने साधक-भिक्षुहरूलाई गाली गर्दै भन्नु हुन्थ्यो—

सन्निपतितान वो, भिक्खुवे, द्वयं करणीय । धम्मी वा कथा, अरियो वा तुण्ही भावो ।

भिक्षुहरू ! एक समूहमा बस्दाखेरि, तिमीहरू दुईटा काम गर्न सक्छौ । धर्म-कथा भन अथवा आर्य-मौनको पालना गर ।

धर्म कथा भनेको अर्थको कुरा हो । यस्तो कुरा जसबाट शुद्ध धर्म जागोस् अथवा आफ्नो मतलब संग सम्बन्धित होस् । सही मतलब होस् । यहाँ साधना गर्न आएका छौ, बेमतलबको कुरा गरेर समय फाल्नु उपयुक्त हुदैन । कल्याणिमत्र संग कुराकानी गर्दा पनि केवल धर्म कथा मात्र गर्नु पर्छ । धर्म कथा भनेको जस्तो संतुष्टि-कथा, प्रविवेक-कथा, पुरुषार्थ-कथा, असंसर्ग-कथा, शील-कथा, समाधि-कथा, प्रज्ञा-कथा, विमुक्ति-कथा, विमुक्ति-ज्ञान दर्शन-कथा आदि हुन् । यस्तो धर्म-कथा जुन सुनेर चित्तको आवरण हट्छ, दुःखको जरा उखेलिन्छ, विकारहरू पूर्ण रूपमा वितराग हुन्छ, जुन सुनेर दुःखको पूर्ण निरोध भई अभिज्ञा, सम्बोधि र निर्वाण प्राप्त हुन्छ, यस्तो कथा जुन सुन्दा साधक निर्मल बन्न सक्नु, सुखलाभी र शान्तिलाभी हुन सक्नु ।

त्यही स्वस्थ परम्परालाई कायम राख्दै ओज पनि विपश्यना शिविरहरूमा यसै कुरालाई जोड दिवै भनिन्छ कि यदि आचार्यसंग केही चर्चा गर्नु छ भने निरर्थक कुरा गर्ने होइन, सार्थक कुरा मात्र गर्ने । तर्क वितर्क वा वाद-विवाद गर्ने होइन केवल धर्म कथा मात्र भन्ने । बाँकी समय अरियो वा तुण्ही भावो अर्थात आर्य-मौनको पालना गर्नु पर्छ ।

आर्यमौन भनेको केवल नबोल्ने मात्र होइन, शरीर र मनलाई पनि मौन राख्ने । मुखलाई मौन राख्नु त अति आवश्यक छ । त्यसैले शिविरमा मौन ब्रत दिईन्छ अन्यथा एक-आपसमा कुरा गरेर समय खेर फाल्नुको साथ साथै थाहा पाई- नपाई असत्य कुरा गरिन्छ, जस्ताट पाँचवटा शील मध्ये एउटा भंग हुन्जान्छ । जब एउटा शील भंग हुन्छ तब साधनाको जग कमजोर हुन जान्छ । यति मात्र होइन कुरा गर्न थाल्यो भने शिविरमा आग लिन आएका अन्य साधकहरूको ध्यान भंग गरेर अकुशल आसुरी कर्म गरेको दोष पर्न जान्छ । अरुको हानी हुन जान्छ । विपश्यना साधनाका नयाँ साधकले पनि यस सत्यलाई सहजै थाहापाउँदछन् कि उसको मन कर्ति चञ्चल छ, कर्ति कुरैटे छ । भित्र-भित्रै कर्ति बोलिरहन्छ । कहिले काँही मतलबको कुरा गरे पनि अधिक समय त बेमतलबको कुरा गरीरहन्छ । केही समय साथि भाइसंग कुराकानी गरे पछि साधक जब ध्यान गर्न बस्तु तब थोहापाउँदछ त्यही कुरामा रुमलिरहन्छ । मौन रहन नै सक्दैन ।

वाणी मौन राख्नुको साथ साथै साधकले शरीरलाई

पनि मौन राख्ने अभ्यास गर्नु पर्छ । शरीरको मौन कसरी भंग हुन्छ ? वाणीलाई मौन राखे पनि कोही साधक शरीर मार्फत बोल्दछ । जस्तो हात, आँखा टाउको आदिले ईशारा गरेर बोल्दछ । कहिले काहीं मुख नखोली ऊँ-आँ गरेर कुरा गर्दछ । अझ कुनै बेला त कागजमा लेखेर कुराकानी गर्दछ । यी सबै शरीरले कुरा गरेको भयो । जुन मुखले बोलेर कुरा गरे भैं हानीकारक सिद्ध हुन्छ । शरीर लाई मौन राख्ने अभ्यास गर्ने साधक यी सबैबाट बच्नु पर्दछ । शरीरलाई पूर्ण मौन राख्ने साधकले शरीरलाई नचलाउने अधिष्ठान गरेर बार-बार बस्नु पर्दछ । अधिष्ठान लिएर बस्नुको साथ साथै जब जब आवश्यकता हुन्छ तब तब उठ्ने, बस्ने, नुहाउने-धुने, खाने-पिउने, हिंड-हुल गर्ने अथवा शरीरलाई चलाउनु पन्यो भने शरीर प्रति जागरूक रहने अभ्यास पनि गर्नु पर्दछ । शरीर प्रति प्रतिक्षण सचेत रहने अभ्यास गर्नु पर्दछ । यही शारीरिक मौनको अभ्यास हो ।

मनलाई मौन राख्ने अभ्यास पनि मनलाई जागरूक राखेर नै गरिन्छ । कुनै नशालु पदार्थ सेवन गरेर अथवा कुनै आध्यात्मिक नशा दिएर होइन, मनलाई यथार्थ सत्यको प्रति सतत र सचेत गरेर नै मनलाई जागरूक बनाईन्छ ।

यही नै सही अर्थमा अरियो तुण्ही भावो हो, यही नै आर्यमौन हो । यसको पहिलो कदम वाणीलाई मौन राखेर शुरु गरिन्छ । जसले वाणीलाई मौन राख्न सक्दैन, अर्थात् जसले आर्यमौनको पहिलो पाईला नै चाल्न सक्दैन उस्ले अगाडिका पाईलाहरू कसरी चाल्न सक्छ ? अर्थात् शरीर र मनलाई मौन राख्न सक्छ ? जो व्यक्ति अति बोल्दू उसको शरीर अति उद्धत र उद्दंड हुन्छ र मन पनि बेहोशी र मोहले भरिएको हुन्छ ।

एक समय भगवान कुशीनगरको शालवनमा विहार गरिरहनु भएको थियो । त्यससमय भगवान रहेको ठाउँबाट अलि परा कुटिहरूमा निवास गरेका केही भिक्षुहरू अन्यन्त बोलिरहेका थिए । हेदै चञ्चल चपल थिए, एकदम गफादी थिए यताउता निवासमा रहने भिक्षुहरू साथमा बसी ना-नाथरी गफ गरिरहेका थिए, बेहोशी थिए, मोह-मूढतामा विमग्न थिए, अस्थिर थिए, इन्द्रिय प्रति संयमित र हनुको सत्ता नितान्त असंयमित थिए । यस दयनीय व्यक्तिहरूका शारीरिक र मानसिक दशालाई देखेर भगवानको मुखबाट त्यस समय एउटा उदान चन निस्कियो :

अरविष्टतेन कायेन भिक्षादिविहृतेन च ।

थीनमिद्वाभिभूतेन वस्त मारस्स गच्छति ।

—मूढ बेहोशी ती व्यक्तिहरू कायिक संयमलाई बिर्सिएर मिथ्यादृष्टिमा अल्पिएर, आलस्यमा ढुङ्गै मृत्युराजको वशमा जाई छन् ।

तस्मा रविष्टत चित्तस्स सम्मासङ्घप्यगोचरो,

सम्मादिद्विपुरेक्खारो जत्वान उदयब्द्यम्,

थीनमिद्वाभिभू भिक्खू सब्बा दुग्गतियो जहे ।

—त्यसैले चित्तलाई वशमा राख्ने, सम्यक संकल्पको अभ्यास गर्ने सम्यक दर्शनमा श्रद्धापूर्वक लागेको, आफू भित्र संम्बेदनाको उत्पाद-व्ययको सम्यक विपश्यना गर्ने साधक अप्रमादी भएर सबै दुर्गतिहरूबाट छुटकारा पाउन सक्छन् ।

भगवानको यस उदान बचनले त्यस प्रमादी भिक्षुहरू माथि के असर पन्यो थाहाछैन । यस सम्बन्धी वाडमय यस विषयमा मौन छन् । तर यस्ता अन्य उदान बचन, भगवानको धर्म प्रतिको निर्देशनहरूले साधकहरूलाई विजुलीको करेन्ट भैं असर हुन्ये र उनीहरू सचेत भएर सन्मार्गमा लागदथे ।

त्रिपिटकमा यस्ता अनेक प्रसंगहरू छन् जसमा शान्तिप्रिय भगवान तथागतले कोलाहल गर्ने भिक्षुहरूलाई आफ्नो विहारबाट निकाल्नु भएको थियो । एक पटक त धर्म सेनापति सारिपुत्रलाई उनका अनेक साधिहरू सहित विहारबाट बाहिर जान निर्देशन दिनु भएको थियो । जसबाट पछि उनीहरूमा सुधार आयो र कल्याणको कारण बन्यो ।

त्यस्तै एक पटक भगवान जेतवनको अनाथपिण्डिको संघाराममा विहार गरिरहनु भएको थियो । त्यस समय श्रमण यशोजको नेतृत्वमा पाँच सय भिक्षुहरू भगवान संग भेट्न आएका थिए । यी नवआगन्तुक भिक्षुहरू स्थानीय भिक्षुरूलाई नमस्कार गरिसकेपछि आफ्नो लागि बिछूचैना-सिरकको बन्दोवस्त मिलाउदै थियो र आफूले ल्याएको भिक्षा पात्र र चीवर यता-उता मिलाउँदा ठू-ठूलो आवाजले बोल्दै थियो । मौन प्रेमी भगवान तथागतले जब यस्तो हल्ला-गुल्ला सुने तब ती भिक्षुहरूलाई बोलाएर गाली गर्दै भन्नु भयो, “जाऊ, तिमीहरू यहाँबाट बाहिर जाऊ, तिमीहरू म संग बस्न योग्य छैनै ।”

यशोज सहित सबै भिक्षुहरू भगवानलाई अभिवादन गरेर संघारामबाट बाहिर निस्के । उनीहरू कोशल देश

हुदै बजिय देश पार गरेर वग्गमूदा नदीको किनारमा पर्णकुटी बनाएर रहन थाले । त्यहाँ आयुष्मान यशोजले आफ्ना साधिहरूलाई बोलाएर भने, “साधिहरू, भगवानले हामीलाई जुन दण्ड दिनभयो त्यो हामी माथि गरेको अनुकम्पा नै हो । त्यो हाम्रो हित सुखको लागि नै हो । आऊ, हामी भगवानलाई प्रसन्न हुने कार्य गरौ ।”

उनीहरू सबैजनाले पहिला गरेको भूलबाट ज्ञान लिई पूर्ण मौनको पालना गरी, अप्रमत्त भएर साधनामा लागे । केही दिनमा नै उनीहरूले ज्ञान लाभ भए, जुन प्राप्त गर्नको लागि घरबाट छोडेका थिए त्यो प्राप्त गर्न सफल भए । त्यस महामुनिको मौन-पथको सम्यक अनुसरण गरेर मुक्त भए, निर्वाणलाभी भए । साँच्चै नै आर्यमौन रहनु विपश्यी साधकहरूको अनमोल आभूषण हो ।

प्रकृतिले हामीलाई दुईवटा कान दिएको छ तर मुख एउटै मात्र छ । यसको अर्थ यही हो कि धेरै सुन, कम बोल । प्रकृतिले दुबै कानलाई खुल्ला राखेको छ, तर मुख स्वभावले नै बन्द छ । अर्थात् सुन्नको लागि केही रोकटोक

छैन तर बोल्न पूरा बन्देज छ । जब बोल्न अत्यन्त अनिवार्य हुन्छ तब मात्रै मुख खोल्नु । यति आवश्यक छ त्यति मात्र बोल्नु । केवल कामको कुरा, मतलबको कुरा, धर्मको कुरा मात्र गर्नु अन्यथा मौन रहनु । धूर्ण मौन, आर्य मौन रहनु ।

धन्य छ ति साधक, जस्ते भगवानको चेतावनी पूर्ण उदान वाणीलाई बुझेर मौन-ब्रत लिए र साधनामा लागि जीवन मुक्त भए । आऊ हामी पनि त्यस कल्याणी वाणीबाट लाभ उठाई, प्रेरित भई निरन्तर अभ्यासमा लागौं र मंगललाभी बनौं । आऊ, हामी पनि आर्यमौनको अभ्यास गरौ । मौन रहने प्रयास यति गरौ कि हामीबाट कुनै कायिक दुष्कर्म हुन नजाओस् । मौन रहने प्रयासबाट हाम्रो वाणी यति सन्तुलित होस् कि हामीबाट कुनै वाचिक दुष्कर्म हुन नपाओस् । मौन रहेर हाम्रो मन यति शान्त होस् कि हामीबाट कुनै मानसिक दुष्कर्म हुन नपाओस् ।

परम-मंगल प्राप्त गर्ने यही एउटा मात्र मंगल मार्ग छ । (साभारः विपश्यना, वर्ष-२१; अङ्क-१०)

बौद्ध प्रश्नोत्तर

- प्रश्न १** दशपारमिता भन्नाले कुन कुन पारमिता भन्ने बुझिन्छ ?
उत्तर दान (१) शील (सदाचार) (२) नैष्ठकम्य (३) प्रज्ञा (४) वीर्य (५) ज्ञानिति (सहनशीलता) (६) सत्य (७) अधिष्ठान (८) मैत्री (९) उपेक्षा
- प्रश्न २** दान भनेको त्याग, शील-नैतिक गुण हो भने नैष्ठकम्य र प्रज्ञा भनेको को को हुन ?
उत्तर दान भनेको अनाशक्ति, वैरागी हो भने प्रज्ञा भनेको यथार्थ ज्ञान हो ।
- प्रश्न ३** श्रावक बोधि कात्तोलाई भनिन्छ ?
उत्तर श्रोतापत्ति, अनागामी र अरहत सम्मको श्रावक ज्ञान लाई श्रावक बोधि भन्दछन् ।
- प्रश्न ४** प्रत्येक बोधि भन्नाले को बुझिन्छ ?
उत्तर प्रतीत्य सम्पत्ताद विचार गरी आफू एकले निर्वाण अवबोध गर्नेलाई प्रत्येक बोधि भनिन्छ ।
- प्रश्न ५** सम्यक सम्बुद्ध कस्ताइ भन्दछ ?
उत्तर अखलाई बोध गराउन सबै शर्तिवान व्यक्तित्वलाई सम्यक सम्बुद्ध भन्दछ ।

- प्रश्न ६** पारमी र पारमिता भनेको को हो ?
उत्तर सम्बोधि सम्यात पारजानलाई र सम्पादक रहने गुणधर्मलाई पारमी भन्दछ । भने दान, शील प्रज्ञा आदि गुण धर्म परायाँ भानुलाई पारमिता भनिन्छ ।
- प्रश्न ७** आवक्यान भनेको को हो ?
उत्तर अहस्त्र प्रार्थना पूर्ण गर्ने कल्पना वर्यालाई आवक्यान भनिन्छ ।
- प्रश्न ८** महाबोधि यान केलाई भन्दछ ?
उत्तर बुद्धब्द प्रार्थना पूर्ण गर्ने कुशल कर्मांगनुलाई महोबोधियान वा महायान भनिन्छ ।
- प्रश्न ९** वीर्य भनेको उत्ताह हो भने क्यों र उपेक्षा भनेको को हो ?
उत्तर सत्य भनेको यथार्थ वचन हो । भने उपेक्षा भनेको मध्यस्थिता हो ।
- प्रश्न १०** बोधिचर्यां भनेको को हो ?
उत्तर बुद्धब्द प्राप्त गर्ने मार्ग हो ।

धर्मपद-१८१

■ रीना तुलाधर
'परियति सद्गम्म कविद'

कायप्पकोपं रक्खेय्य-कायेन संबुतो सिया
काय दुच्चरितं हित्वा-कायेन सुचरितं चरे
अर्थ- कायिक दुश्चरित्रबाट बच, कायिक संयम गर, कायिक दुराचारलाई छोडेर कायिक सदाचारको आचरण गर।

वचीपकोपं रक्खेय्य-वाचाय संबुतो सिया
वचीदुच्चरितं हित्वा-वाचाय सुचरितं चरे
अर्थ- वाक् दुश्चरित्रबाट बच, वाचिक संयम गर, वाचिक दुराचारलाई छोडेर, वाचिक सदाचारको आचरण गर।

मनपकोपं रक्खेय्य-मनसा संबुतो सिया
मनोदुस्चरितं हित्वा-मनसा सुचरितं चरे
अर्थ- मानसिक दुश्चरित्रबाट बच, मानसिक संयम गर, मानसिक दुश्चरित्रलाई छोडेर मानसिक सदाचारको आचरण गर।

कायेन संबुता धीरा-अथो वाचाय संबुता
मनसा संबुता धीरा-ते वे सुपरि संबुता
अर्थ- जो धीर व्यक्ति कायद्वारा संयमी छ, वाणीद्वारा संयमी छ, तथा मनद्वारा संयमी छ, त्यसलाई नै

पूर्ण रूपले सुसयमी भनिन्छ।

घटना- भगवान बुद्धले उपरोक्त गाथाहरु बेलुवन विहारमा बस्नु हुँदा खेरि छब्बरगीय भिक्षुहरु (६ जना भिक्षुहरुको एक समूहको नाम) को कारणमा बताउनु भएको, थियो।

एक दिन छब्बरगीय भिक्षुहरुले दुइटै हातमा काठको लौरो लिई, खुट्टामा काठको खराउ लगाई ढुङ्गा बिछ्याइएको जमीनमा खट्खट आवाज आउने गरी चंक्रमण गरिरहेका थिए। भगवान बुद्धले त्यो आवाज सुनी आनन्द स्थविरलाई बोलाएर भन्नुभयो- “यो केको आवाज आईराखेको हो ?” आनन्द स्थविरले भन्नुभयो- “त्यो ६ जना ६ बग्गीय भिक्षुहरुले खराउ लगाएर चंक्रमण गरीरहेको आवाज हो।” अनि भगवान बुद्धले त्यसैबेला भिक्षुहरुको लागि शिक्षापद बनाउनु भयो- “एउटा भिक्षुले आफ्नो कायिक, वाचिक र मानसिक कार्यमार्यमा संयमित हुनुपर्छ।”

यस्तो आज्ञा भएर भगवान बुद्धले उपरोक्त गाथाहरु भन्नुभयो। ■

बाज आध्रम उल्लेपालाई सादृश्योल

मेरी केन्द्र बाल आश्रम व्यानकुटी बनेपालाई सहयोग स्वरूप चन्द्रा विनुहुने बताहरूको नामावली यसरी रहेको छ-	चन्द्रा रकम	कैफियत
क्र.सं. दाताको नाम		
१. धर्मकीर्ति बैद्ध अध्ययन गोष्ठी	रु. २०००/-	भिक्षु अश्वघोषको ७८ औ वर्ष प्रवेशको उपलक्ष्यमा
२. धर्मचन्द्र शास्त्र, वनेपा	रु. ३००/-	भिक्षु अश्वघोषको ७८ औ वर्ष प्रवेशको उपलक्ष्यमा
३. भिक्षु मेधकर	रु. २०००/-	भिक्षु संघ प्रभुत्व बालिकाहरूलाई
४. बाबुराजा तुलाधर, रालास हाउस	रु. २००/-	भोजन दान छोरीहरूको जन्मदिनको उपलक्ष्यमा
५. इन्द्रमाया महर्जन, बलम्बु		
६. स्व. पुत्रको स्मृतिमा तीर्थदेव मानन्धर	रु. ४००/-	भिक्षुपद्धति प्रभुत्व बालिकाहरूलाई जलसान भोजन सहित
७. धर्मकीर्ति भिजपुचा	रु. १३००/-	
८. विवेक शास्त्र ल.पु. च्यासल	रु. २००/-	
९. कृष्णदेवी महर्जन, कालधारा	रु. २०००/-	
१०. सुमित्रा दयानन्द, श्रीलंका		बच्चाहरूको लागि किताब र द्व्यालयमा राख्ने पर्द-७ थान

खोज ! खोज !! खोज !!!

■ डा. गणेश माली

अचेल काठमाडौं परिसरमा विशेष गरी मन्दिरहरूको आसपासमा यी दुई अक्षरहरू लेखिएको वा दुंगामा कुँदिएको देखिन्छ—‘खोज’।

बडो महत्वपूर्ण छ, यो शब्द—‘खोज’ किनकि हामी अभै अज्ञानमा छौं र हामीले खोजी पत्ता लगाउनु पर्ने कुराहरू धेरै छन्। त्यसकारण यो शब्द लेले वा कुँडने भलादमी जो सुकै भए पनि धन्यवादको पात्र हुनुहुन्छ।

के खोज ? कसलाई खोज ? कसरी खोज ? किन खोज ? - विचार गर्न लायक को छ। किनकि हामीहरू मध्ये धेरै जसोले खोज्ने बानी नै बिसी सकेका छौं। हैदै सम्म अन्ध विश्वासी बन्ने बानी बसी सकेको छ। स्वतंत्र चिन्तनको साटो कुण्ठित दिमाग र कुसंस्काररित मन लिएर हामी यस दुनियामा धेरै पछाडि परी सकेका छौं।

त्यसैले खोज, सम्यक दृष्टिको बाटो कुन हो, खोज ! सत्य के हो खोज र पत्ता लगाऊ, प्रगतिको बाटो कुन हो खोज- यो सदेश बडो महत्वपूर्ण छ।

खोजेर पत्ता लगाउनु पर्ने कुराहरू त धेरै नै छन् जस्तै :
(क) आफै लाई खोज ! म को हुँ के हुँ- यो ठीक संग

जान्नु जरुरी छ। के वास्तवमा मेरो अस्तित्व छ ? ग्रीक देशका दार्शनिक सुकरात भन्ने गर्दै—“आफूलाई थाहा पाऊ”।

(ख) दुख र अशान्तिले हामीलाई धेरीरहेको छ। यो दुख र अशान्ति के हो ? कसरी आयो ? के भएमा सुख र शान्ति हुन्छ। ठीक संग थाहा पाऊ। दुखबाट मुक्तिको बाटो खोज। हाम्रो राष्ट्रका विभूति विश्वका ज्योति भगवान बुद्धले यस्तै खोज गरेका हुन्।

(ग) हाम्रा भूलहरू लाई खोज ! हामी भित्रका पाशविक प्रवृत्तिहरूलाई खोज र त्यागी देऊ। मानवीय प्रवृत्तिहरू आफूमा जगाऊ। मानव बन।

(घ) हाम्रा विखण्डनका कारणहरू खोज। एकै नेपालमाताका सन्तान किन हामी आज यतिका थरी थरीमा विभाजित भएर, विभिन्न स्वार्थहरू लिएर परस्परमा लुधाचुंडी गरी रक्ताम्य बनीरहे छौं ? एकताको बाटो खोज, मेल मिलापको बाटो खोज !

(ङ) हाम्रा गल्तीहरूलाई खोज जुन् हामी अन्धविश्वासको कारणले गर्दैछौं। हामीले जे जति विश्वास गरीरहेछौं। के वास्तवमा सत्य हुन् त ? स्वतन्त्र चिन्तन गर्ने बानी बसालेर खोज र अन्धविश्वास र

अन्धविश्वासले जन्माएका कुसंस्कारहस्तर्माई हटाऊ।
(च) अनि हाम्रो दुखका मूलकारण मध्ये एउटा-असामान्य जनसंख्या वृद्धि किन भइरहेछन्, खोज ! कसरी यसलाई नियन्त्रण गर्ने ? यस्तै तालले जनसंख्या वृद्धि भयो भने ५० वर्ष भित्र १ करोड पुग्न जानेछ, यसरी जनसंख्या बढ्दै गए, विदेशी ऋणको भारबाट कसरी उत्तर्ने। यो बसामान्य जनसंख्या वृद्धिलाई नियन्त्रण गर्ने उपाय ठीकसंग खोज !

(छ) अनि के कारणले हाम्रा युवा पिंडी, शारिरीक र मानसिक रूपमा जर्जर बन्दैछन्, खोज ! खान नहुने वस्तुहरू खाइरहेछन्, हानीकारक वस्तुहरू पिईरहेछन्, मादक पदार्थको कुलतर्मा फैदै छन्। मांसाहारको कारण करोडौं प्राणीहरू दिनहुँ काटिदै छन्। न उचित मात्रामा व्यायाम गर्नेन्, न मानसिक विश्राम, ध्यान भावना गर्नेन्, न उचित स्वस्थ खाना खान्नेन्। खोजेर पत्ता लगाऊ कसरी हाम्रा युवा पिंडी सुधाने छन्।

(ज) अनि खोज संसारमा सार वस्तु के छ, असार वस्तु के छ। कहाँ कसरी पाइन्छ सार वस्तु पत्ता लगाऊ।

(झ) मानव जीवनको उद्देश्य के हो, खोज ! संसारमा जन्मेर हामीले जे गरीरहेछौं, के त्यो ठीक छ ? आफूलाई सुधार गर्ने बाटो खोज ! अन्धविश्वासमा लागेर होइन, आफै उद्देश्य दिल र दिमागले ठीक बाटो खोज !

यसरी विचार गरेर हेच्यौं भने हामीलाई थाहा भएर आउँछ यो शब्द ‘खोज’ किति महत्वपूर्ण छ। हामीले खोज्न छोडेर, विसर वा नजानेर आँखाभए पनि अन्धविश्वासहरू बोकी अन्धो सरी हिँडैछौं— हामीलाई तै थाहा छैन, कतातिर ?

हामीले खोजीनीति गरी पत्ता लगाउनु पर्ने सत्यहरू धेरै छन्। गर्न नहुने कुरकमहरू र गर्नु पर्ने कुशल कर्महरू ठीकसंग थाहा पाउनु छ। हामीले आफैलाई खोजी ठीक संग थाहा पाउनु छ। जीवनको सही उद्देश्य खोजी ठीक मार्गमा हिँडनु छ, र शान्ति र प्रगतिको बाटो पत्ता लगाउनु छ।

त्यस कारण यो शब्द ‘खोज’ ले सबैलाई प्रेरणा र सफलता पनि मिलोस्। सबैको मंगल होस्। ■

योगाभ्यास विधि - ११

रेकी, योग शिक्षक एवं प्रा.चि. डा. गोपाल प्रधान

रेकी वैकल्पिक उपचार केन्द्र, भोटाहिटी, काठमाडौं

रोगीहरूले, एवं साइटिको रोगीहरूले योगाचार्यको
निर्देशनमा मात्र गर्न अनुरोध गर्दछौं ।
नोट: पश्चिमोत्तानासन गर्न अगाव एकपटक योगाचार्यको
समुपस्थितिमा गर्न अनुरोध छ ।

५. पश्चिमोत्तानासन-

- (क) अगाडि खुट्टा सिधा गरेर बस्ने । पैताला, खुट्टा जोडिएको अवस्थामा राख्ने ।
- (ख) श्वास लामो लिदै-दुवैहात माथि तिर उठाउदै लाने, श्वास विस्तारै छोड्दै दुवै हात तल भुकाउदै पैतालालाई समाउने र विस्तारै टाउकोले घुँडा ढोक्ने । (चित्रमा देखाएको जस्तै)



पश्चिमोत्तानासन

- (ग) शुरु शुरुको अवस्थामा घुडाँ ढोक्न गाहो पर्दछ । विस्तारै अभ्यास गर्दै गए पछि घुडाँ ढोक्न सजिलो हुनेछ । (घुडाँ ढोक्न नसके बल प्रयोग नगर्ने)
- (घ) शुरु शुरुमा नियमित १/२ पल्टबेखि विस्तारै ५/६ पल्टसम्म गर्न सकिन्दै ।

लाभहरू— पेटको बोसो घटाउन मद्दत गर्दछ । ढाड मेरुदण्ड स्वस्थ्य राख्दछ । कम्जियतको समस्या हटाउँछ । स्मरण शक्ति बढाउन मद्दत गर्दछ ।

विशेष लाभहरू— डायविटीज (मधुमेह) नियन्त्रण गर्दछ । पेट सम्बन्धी, लिवर सम्बन्धी रोगहरू निर्मूल गर्दछ । महिलाको भाठेघरलाई बलियो बनाई महिनावारी गडबडीसमस्या निर्मूल गर्दछ । योगमा यो आसन शारीरिक र मानसिक स्वस्थ्य रहन महत्वपूर्ण स्थान छ ।

पश्चिमोत्तानासन गर्न नहुने अवस्थाहरू—

उच्च रक्तचापमा, हृदयका रोगीहरूले, हर्नियाका



हलासन

- (घ) हलासन गरे पनि एक क्षण अनिवार्य श्वासनमा बस्ने । नियमीत हलासन २/३ पल्ट गर्न स्वस्थ हुन्छ । अनुहारमा आभा (चमक) बढाउँछ । पेटको रोग नियन्त्रण एवं निर्मूल गर्दछ ।

विशेष लाभहरू:

डायविटीज (मधुमेह) नियन्त्रण गर्दछ । घाँटीको रोग निर्मूल गर्दछ । रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।

हलासन गर्न नहुने अवस्थाहरू :

उच्च रक्तचापका रोगीले र हृदय रोगका रोगीले नगर्ने, साइटिका हर्नियाका रोगीले नगर्ने ।

- नोट: योगासनका कुनै पनि आसन गर्न अगाव योगाचार्यको समुपस्थितिमा मात्र गर्न अनुरोध गर्दछौं । किताबबाट वा टेलिभिजन हेरेर अभ्यास नगर्नु हुन अनुरोध गर्दछौं । ■

सद्गुर्म के हो ? - ८

■ भीमराव रामजी आंवेडकर
■ अनु. ललितरत्न शास्त्री

३. धर्म त्यसबेला सद्गुर्म हुनसकछ जब त्यसले करूणाभन्दा पनि मैत्री आवश्यक हुन्छ भन्ने शिक्षा दिन्छ
१. बुद्धले 'करूणालाई' धर्मको 'समाप्ति' हो भनी भन्नुभएको थिएन ।
२. करूणाको अर्थ दुःखी मानिसहरूप्रति दया गर्नु हो । बुद्धले अझे अगाडि बढेर मैत्रीको शिक्षा दिनुभयो । 'मैत्रीको' अर्थ हो प्राणीमात्र प्रति दयागर्नु ।
३. मानिसले दुःखी मानिसहरूप्रति 'करूणाको' भावना राख्नु मात्र होइन, त्यो भन्दा अझ अगाडि प्राणीमात्र प्रति मैत्री भावना राखियोस् भन्ने तथागत चाहनु हुन्यो ।
४. भगवान् बुद्ध श्रावस्तीमा बस्नुभएको बेला, उहाँले ऐटा सुत्तमा यो कुरा राम्रोसँग सप्ट पारिदिनु भएको थियो ।
५. मैत्रीको विषयमा प्रवचनगर्दै भगवान् बुद्धले भिक्षुरूलाई भन्नुभयो—
६. "मानौ एकजना मान्छे जमीनखन्न भनी आउँछ, के पृथ्वीले त्यसको विरोध गर्दै ?"
७. भिक्षुहरूले उत्तरदिए 'भगवान् ! गर्दैन ।'
८. "मानौ, एकजनाले लाहा तथा अन्य रङ्गहरू लिएर आकाशमा चित्र बनाउन खोज्छ । के उसले बनाउन सक्ला भनी ठान्दछौ ?"
९. "भगवान् ! ठान्दैनौ ।"
१०. "किन ?" भिक्षुहरूले भन्ने— "किनभने आकाशमा कालो रंगको पृष्ठभूमि हुदैन ।"
११. "यस्तै किसिमले तिम्रो मनमा पनि कालो धब्बाहरू हुनुहुन्दैन, जुन तिम्रो राग-द्वेषका प्रतिविम्ब हुन्छन् ।"
१२. "मानौ, एकजनाले बलिरहेको राँको लिएर गंगा नदीमा आगो लगाउन जान्छ । के त्यसले आगो लगाउन सक्ला ?"
१३. "भगवान् ! सक्दैन ।"
१४. "किन ?" भिक्षुहरूले उत्तरदिए— "किनभने गंगाजलमा दहनशीलता हुदैन ।"
१५. आफ्नो प्रवचन समाप्त गर्दै तथागतले भन्नुभयो, भिक्षु हो । जसरी पृथ्वीले चोट अनुभव गर्दैन र विरोध पनि गर्दैन; जसरी हावामा कुनै पनि प्रतिक्रिया हुदैन, जसरी गंगा नदीको पानी अप्रामावित भएर बागिरहन्छ, त्यस्तै किसिमले भिक्षु हो । कसैले तिमीहरूप्रति अपमान तथा अन्याय गरेतापनि तिमीहरूले आफ्नो विरोधीहरूप्रति मैत्रीभाव अपनाई राख्नुपर्दछ ।"
१६. "भिक्षु हो ! मैत्रीको धारा सधै प्रवाहित भइरहनु पर्दै । पत्रो मन पृथ्वी भै दृढ, वायु भै खच्छ र गंगा नदी भै गम्भीर हुनुपर्दछ । यदि तिमीले मैत्रीको अभ्यास जारी राख्यो भने कसैले पनि तिमीसँग जस्तै अप्रीतिकर व्यवहार गरेपनि तिम्रो मन विचलित हुनेछैन, किनभने अपकारी मानिसहरू छिटै नै थाकिहाल्द्वन् ।"
१७. "तिम्रो मैत्री विश्वकै व्यापक हुनुपर्दछ र तिम्रा भावनाहरू यति विशाल र असीम हुनुपर्दछ कि त्यसमा द्वेष लेसमात्र पनि हुनुहुन्दैन ।"
१८. "मेरो धर्म अनुसार करूणाको आचरणमात्र प्रयोग्यत हुदैन, मानिसमा मैत्रीको पनि अभ्यास हुनुपर्दछ ।"
१९. आफ्नो प्रवचनको क्रममा भगवान् बुद्धले ऐटा कथा सुनाउनुभयो, जुन समिक्षराख्न लायक छ ।
२०. "एक बखत श्रावस्तीमा विदेशिका नाम भएकी एक जना स्त्री थिइन् । तिनी विनम्र, सुशील तथा शान्त प्रकृतिकी छिन् भन्ने कुरामा प्रख्यात थिइन् । तिनकी दासीको नाम काली थियो । तिनी बुद्धिमती थिइन् र विहान सबैरे उठेर आफ्नो काम गर्ने गरिन् । एकदिन कालीले मनमनै विचार गरिन् 'मलाई बडो आश्चर्य लाग्दै, के वास्तवमा मेरी मालिकीलाई जबको यत्रो ख्याति छ, कोध आउदै आउदैन अथवा उनी आफ्नो कोध प्रकट पो गर्दिनन् कि ? अथवा मैत्रे आफ्नो काम राम्रोसँग गर्ने भएकीले कोध भएर पनि त्यसलाई प्रकट गर्दिनन् कि ? म त्यसको परीक्षा लिन्नु ।"
२१. त्यसको भोलिपल्ट विहान काली अवैर गरेर उठिन् । मालिकीले बोलाइन्, "ए काली ! काली !" केटीले जवाफ दिइन्, "हजूर, मालिकी ।" मालिकीले भनिन्, "तै आज यति अवेर मरी किन उठिस ?" मालिकी, त्यस्तो केही कुरा छैन ।" दुष्ट केटी, अझ केही कुरा छैन भन्द्येस् ।" भन्दै मालिकी रिसले कर्के आँखाले हैं भन्-भनाउन थालिन् । क्रमशः

GOOD QUESTION GOOD ANSWER**1. What is Buddhism ?****■ Ven. S. Dhammadika**

Question: But I have heard people say that Buddhists worship idols.

Answer: Such statements only reflect the misunderstanding of the persons who make them. The dictionary defines an idol as - "an image or statue worshipped as a god". As have seen, Buddhists do not believe that the Buddha was a god, so how could they possibly believe that a piece of wood or metal is a god? All religions use symbols to express various concepts. In Taoism, the ying-yang is used to symbolise the harmony between opposites. In Sikhism, the sword is used to symbolise spiritual struggle. In Christianity, the fish is used to symbolise Christ's presence and the cross is used to symbolise his sacrifice. And in Buddhism, the statue of the Buddha is used to symbolise human perfection. The statue of the Buddha also reminds us of the human dimension in Buddhist teaching, the fact that Buddhism is man-centred, not god-centred, that we must look within not without to find perfection and understanding. So to say that Buddhists worship idols is not correct.

Question: Why do people burn paper money and do all kinds of strange things in Buddhist temples?

Answer: Many things seem strange to us when we don't understand them. Rather than dismiss such things as strange, we should strive to find out their meaning. However, it is true that Buddhist practice sometimes has its origin in popular superstition and misunderstanding rather than the teachings of the Buddha. And such misunderstandings are not found in Buddhism alone, but arise in all religions from time to time. The Buddha taught with clarity and in detail and if some fail to understand fully, the Buddha cannot be blamed. There is a saying;

If a man suffering from a disease does not seek treatment even when there is a physician at

In the same way, if a man is oppressed and tormented by the disease of the defilements but does not seek the help of the Buddha, that is not the Buddha's fault.

JN 28-9

Nor should Buddhism or any religion be judged by those who don't practice it properly. If you wish to know the true teachings of Buddhism, read the Buddha's words or speak to those who understand them properly.

Question: If Buddhism is so good why are some Buddhist countries poor?

Answer: If by poor you mean *economically poor*, then it is true that some Buddhist countries are poor. But if by poor you mean *a poor quality of life*, then perhaps some Buddhist countries are quite rich. America, for example, is an economically rich and powerful country but the crime rate is one of the highest in the world, millions of old people are neglected by their children and die of loneliness in old people's homes, domestic violence and child abuse are major problems. One in three marriages end in divorce, pornography is easily available. Rich in terms of money but perhaps poor in terms of the quality of life. Now, take Burma, a country that is economically backward. Parents are honoured and respected by their children, the crime rate is relatively low, divorce and suicide are almost unheard of, as are domestic violence and child abuse, pornography and sexual licence are non-existent. Economically backward, but perhaps a higher quality of life than in a country like America. But even if we judge Buddhist countries in terms of economics alone, one of the wealthiest and most economically dynamic countries in the world today is Japan where 93% of the population call themselves Buddhists.

to be continue...

खास्ती चीभा (चैत्य)

खास्ती चीभा नेपागाया उत्तर प्राखे दुगु छगू ऐतिहासिक चीभा खः। खास व अस्ती निगू शब्द मिले जया खास्ती जूगु खः। अहेथे चीवर धारण्या भार क्वबी फुम्ह धैगु अर्थ दया चीभा धागु खः। खास्ती चीभाया ध्व फुक व्याख्या याय् बले थथे अर्थ पिहाँ वो। थन खास उल्लेख याय् बहगु अस्ती दु। व अस्ती चीवर धारण याय् फुम्ह व्यक्ति यागु खः। चीवर धारण याय् फुम्ह व्यक्ति स्वम्ह दु। न्हापां चीवर धारण याय् फुम्ह व्यक्ति सम्यक सम्बुद्ध खः। सम्यक सम्बुद्ध ज्वीम्ह व्यक्ति ज्ञानमालेत छ्यैं त्याग याना वनकि चीवर अर्थे हें प्राप्त ज्वी। प्रत्येक बुद्ध ज्वीम्ह व्यक्ति यात ज्ञान प्राप्त ज्वी न्त्यः हे चीवर प्राप्त यायगु दृढ़ निश्चय याई बले चीवर स्वतः उत्पति जुया प्राप्त ज्वी। यक्व श्रावकपिसं थथे चीवर प्राप्त याःगु दु। उकि ध्व चीभाले स्वता प्रकारका बुद्ध मध्ये छम्हसिंगु खास अस्ती तया देका तःगु धैगु अर्थ कथं खास्ती चीभा जूगु खः।

सम्यक सम्बुद्ध गौतमयागु शरीर दाह संस्कार याय् धूका स्वता प्रकारया खास अस्ती ल्यना च्वंगु उल्लेख याना तःगु दु (१) प्यपु नेगु वा (२) निकू गपः नाप च्वंगु क्वैं अस्ती (३) छकू कूपाया अस्ती (क्वें)

प्रत्येक बुद्ध श्रावक बुद्ध पिनीगु शरीर नं अस्ती धातु उत्पन्न जू धैगु खैं उल्लेख दु। वस्पोल पिनीगु खास अस्तीया बारे गनं उल्लेख जुया च्वंगु खने मदु। सारिपुत्र मोगगलायन पिनिगु जक उल्लेख दु। उकि ध्व खास्ती चीभा सम्यक सम्बुद्ध यागु खास अस्ती तया देका तःगु ज्वी धका अनुमान याय् मागु अवस्था दु। व खास अस्ती सुना ? गनं हया ? थन ध्व चीभा देकल धैगुला अन्वेषण याना सीके मागु विषय जुल। खास्ती चीभायागु उत्पति यात क्या न्यना तयागु खैं थथे दु। गौतम बुद्ध जन्मज्वी न्त्यो चीनं मञ्जुश्री बोधीसत्त्व थन बिज्याना नेपागा ज्वीगु कालीदह यात बस्ती ज्वी कथं थन यागु लैं फुकं पहाड़ तःछ्याना चीका बिल। गौतम बुद्ध निर्वाण ज्वी धुका चीनं बज्जसत्त्व बोधीसत्त्व नेपागा बिज्याना धर्म प्रचार याना ध्व खास्ती चीभा देका थकल।

वस्पोलं थन याम्ह जुजु याके चीभा छग देकेगु लागी योगयगु थाय्या लागी ध्व चीभा दुगु थासे थाय् छकू फ्वन। जुजु म्ये छम्ह सीगु छ्यंगु भरी जक थाय् बीगु वचन बील। वस्पोल गुम्ह चीभा देकेगु लागी थः अनुयायी तेगु सलाह व सहयोग फ्वन। फुक सीगु सलाह कथं छग भव्यगु चीभा देकेगु निर्णय जुल। थाय् पर्याप्त ज्वी कथं म्ये छम्ह सीगु छ्यंगु पिया व छ्यंगु यात निलंगु बला ज्वीक चाना व छ्यंगु ली चाहुयका गुली थाय दै उलि हे साथे चीभा देकेगु निर्णय यात। सकले मिले जुया चीभाया जग

तेगु ज्या यात। अबले पापी मारं चीभा देकेगु ज्या याय् मफै कथं थन दुर्भीक्ष्य याना लःया अभाव थान्ह बिल। अबले हानं मेगु निर्णय यात। थन च्छी कापः लाया सीतं प्याका व कापले च्वंगु लः तिसीना चा पवचा चीभा यात मागु अप्पा देकेगु कोःजित।

सीतं प्राप्त जूगु लः क्या चा फ्वन्या देकुन्ह अप्पाय् चान्हे छम्ह फा वया पालिख्वाँय। ब्वाँय ज्वीक न्हया थकल। फा यागु पालेख्वाँय दुगु अप्पा चीभाया जग मतेगु निर्णय जुल। थथे धर्म अनुयायी तेस देकेगु अप्पा फाँ मन्हुयक्येया लापी मनूत पाः तयगु व्यवस्था जुल। फा चान्हे गनं वोगु खः धैगु हे धाय् मफेक वया तिं ति न्हया अप्पाय् फाया पालेख्वाँ तया वनिगु जुया च्वन।

छन्हु फायात लायगु विचारं गाङ्कक मनूत पाः च्वना च्वन। चान्हे फाँ खने देकः धोवले सकले जाना लायत् स्वत। फा फुट्के जुया विस्यू वन। मनुतसे लिना यकल। फाँ तापाक विस्यू वस्येलि मनूत लिहा वल। छम्ह मनुखं वयात लाना हे तोते धका लिनावं यका च्वन। यक्व यक्व तापक वने धुका चा फुना वना भसंचा ई जुल नं फाँ यात लिना वंम्ह मनुनं लिहां भवंसे लिनावं च्वन। इपिला यक्व तापाक थने धुकूगु जुयाच्वन।

द्वो तुय जुया वं वं व फाँ छगू पहाड्या सुरुगे दुहा वन। वयात लिना वंम्ह मनु नं सुरुगे दुहा वन। अन फाँ मखना उखे थुखें माला च्वंबले बाराही प्रकट ज्यु मनूयात दर्शण बिल। ध्व थाय् थौ 'भाले' धका तिर्थया रुपे क्या तःगु दु। बाराही व मनुयात धाल खास्ती चीभा देकेगु पवित्र ज्याले जिं विघ्न यायगु इच्छा भदु। अन चीभा देकेत जिगु नं ग्वहाली दय्मा धैगु अभिलाषा खः। अबले व मनू नं प्रार्थना यात अथे खसा छ्यपिस जिमित माङ्क न्हाया तःगु चाया व्यवस्था याना बिज्याहु। अप्पा छीगु ज्या याकन ज्वी। थथे बाराही पाखे भदत दुगु बखले चा न्हायत लः या समस्या व्याकं तना वन। मनुतसे चा गर्ले च्वंगु फुक चाया अप्पा छिना पाना थकि। चान्हे अदृश्य रूप चा गाले चा जायक दया नं न्हाया तःगु ज्यु च्वन। व चा फुक न्हिने मनु तेसं अप्पा छिना पाना थकि। थुगु हे रुपं माङ्क चाया व्यवस्था बाराही पाखे हे जू छीगु जुल। थथे दैवी सहयोग दगुलि ध्व चीभा थथे विशाल व उच्च याय् फुगु खः धैगु मनुतेगु धापु दु। ध्व चीभाया छ्ये ग्रागु थासे छ्यचाखेल द्वो पिनिगु मूति तेगु व्यवस्था नं दैवी शास्ती यागु प्रेरणा हे सम्भव जूगु खः धैगु धारणा दु। थन सालंसः लोहं यागु मूर्तीत तया छ्यचा रुपर चा हुइका तःगु दु। वया च्वे तिनी चीभाया रूप क्या देकेगु खः।

मनूतयेगु पहः - ३

तर भीपि लोक अपवाद खना नं मरयापि, सिना च्वपि बार बार खना नं म्या चिकु पह मयासे योयोथे सना च्वना । अले दुःख मुक्तगु निर्वाण भन भन तापाना हे च्वनी । थुगु बारे आनन्द भन्ते यागु सोक अपवाद बचे जुइगु पह भीस लुप्तके बहजू ।

आनन्द भन्तेन थम्ह जिम्मा कयागु बुद्धया सेवा यायगु ज्या मनं खना कर्तव्य पालन याना च्व च्वं वस्पोल भगवान् बुद्ध याके अनेक खँ न्यनीगु जुया च्वन । गुबले ज्याय खेले दुगु खँ न्यं गुबले खेले मदुगु खँ नं न्यनेगु याना च्वं ।

उदाहरणया लागी छन्हु आनन्द भन्ते नं बुद्ध याके न्यना विज्यात - ओ भगवान् । साल धयाम्ह भिक्षु मन्त व आ: छु जुल गन खनये वयागु छु गति जुल थें ? नन्दा धयाम्ह भिक्षुणी भन्त । व सिना गनवन थें, छु जुल थें ? सुदत्त धयाम्ह उपासक मन्त व आ: छु अवस्थाय थन थें ? सुजाता धयाम्ह उपासिका मन्त व आ: गन जन्मका: वन थें ? इत्यादि अनेक मदया वने धुकुपिनिगु हे जक खँ न्यनीगु जुया च्वन ।

न्हापां छुक बुद्धं थाकुमचासे मनूतयेगु गतिया बारे व्याख्या याना विज्यात-फलानम्ह साल धयाम्ह भिक्षु क्लेश (कुबानि) फुकं हाकुतिना (क्षययाना) निर्दोषगु ज्ञान प्राप्त याना आसवधय ज्ञान प्राप्त याना जन्म मरणं मुक्त जुया वन । व हानो खनं जन्म काय म्वाल । दुःखं मुक्त जूम्ह जुल । अथे हे फलानम्ह अनागामी, फलानम्ह सकृदगामी व सोतापन्न जुया सार्गफल लाभी जुल ।

थुकथं कना विज्यात नं हानं हानं बरोबर थुज्योगु अनर्थगु प्रश्न न्यवनीगुलिं बुद्धयात तकलिफ जुल, समय नं सितिं वना च्वन । मनूत सिना गन जन्म कावन धका न्यनेगु व कल्पना याना च्वनेगु बुद्धया विचार कथं ज्याय खेले मदु ।

छन्हु आनन्द यात सःता न्वाना विज्यात-हे आनन्द बारंबार जिथाय वया फलानम्ह सित व गन वन थें धका न्यना जित छाय दुःख वियागु ? शंका जुयबले खँ न्यने ज्यु धका वचन विया तयागुया थ्व मखु कि छु ज्या मवोगु खँ नं बारंबार न्यनेगु हिसि मदु । फलानम्ह मनू सित व गज्योम्ह मनू चरित्र बांलाम्ह खःला सूयातं दुःख मव्यूसे भिंगु ज्या याना वम्ह जूसा वया गति भिनी । बां मलागु मरिंगुज्या याना च्वम्ह करपिनि भिखाय थू थें जुया च्वम्ह जूसा अगती ला: घनी । थ्व ला अथे हे सी दुगु खँ खः । थज्योगु खँ नं बारंबार न्यना जित दुःख बीगुला ?

■ धम्मवती गुरुसां

शासनघज धम्माचरिय, अगगमहा गन्यवाचक परिषद्त

भगवान् बुद्धं धया-विज्यात- जिं न्हापां हे कना तथ् धुन मनूत म्वाना च्वबले भिंगु ज्या याना ज्ञानि जुया, सुयातं दुःख मव्यूसे पंगल मजूसे, बांमलागु ज्या मयासे म्वाना च्वने माः अले मभिं थाय ला: वन ला नके वन ला धका धन्दा हे काय म्वाः । म्वाना च्वबले चाला बांलाका मच्वंसे सी धुका नके वन ला स्वर्गे वनला धका हाला च्वनेगु व्यर्थखः, छु ज्याय खेले मदु । तर आनन्द छु थुगु खँ सीकेगु इच्छा दुसा धम्म आदास (धर्मया न्हायकं) धैगु सूत्र उपदेश लुमकल धा:सा, सोया यंकल धा:सा थः थम्ह सीके फु व मनू गन वल, गन वन छुजुल धैगु । वयागु चरित्र हे न्हायकने छुर्लंग खने दु थें व गन वन धैगु सी दु । भिंह मीथाय वनी, मभिं मभिं थाय वनी धका धम्म आदास सूत्रे व्याख्या याना विज्यात । आः हानं थज्योगु खेले मदुगु खँ जिके न्यं वे भते धका भगवान् बुद्ध न्वानाबिज्यात । धम्म आदासधैगुया अर्थ खः धर्मया न्हायकं । सक्षितं गति खुगु दु

नरकं वोमेसिगु पह-

नर्क, प्रेत, पशु, मनुष्य, देव, ब्रह्मा । थ्व खुग गति वोपिके छु थ थःगु गति वोगु पह चह या चिं घाना वै । व पहःयात थत थम्ह चायका हे बांमलागु मभिंगु पह जूसा मदयका छोयया नितिं होश तया चायका कुतः यायम्हाः ।

नर्क सिना मनुष्य लोके जन्म कावोम्ह व्यक्तियाके गुजागु पह दै धा:सा कर्पिन्त दुःख बी फत धायवं, कर्पिनि दुःख जूगु खना थःगु मन लयताया मज्जा ताया च्वनीगु पह दै । मेकथं धाय भाल धा:सा कर्पिन्त दुःख व पीर जुइगु ज्या याय दत्तकि न्त्याइपु ताया च्वनी, मन आनन्द ताया च्वनी । कर्पिनी दुःख जुइबले न्त्याइपु ताया च्वनेगु पह ठीक मजू बांमला धयागु थःम्ह हे चायका होश तया व पह मदयका छोयगु कुतः यायेमाः । अले थः दुर्गती वनी धका ग्याय म्वाः थःगु बांमलागु पह तोता छोये मफुसा व मनू हानं नके तु ला: वनी । उकिं भीस बाखँ न्यना धर्म यायगु धयागु हे थःके दुगु बांमलागु पहयात थःम्ह चायका मदयका छोयत खः । थुकथं अभ्यास मयात धा:सा बाखँ न्यना धर्म कर्म छुक यायवं बांमलागु पह मदया वनी मखु, दुःख तनी मखु । उकिं थुइकेमा: बाखँ न्यने धयागु हे थःगु पह छु खः, थःके बांमलागु मेपिनि मयोगु छु पह दु धका विचा: यायम्हाः । गज्योगु पह दुसा मेपिनि यह थ्व खँ थुयकेत हे बाखँ न्यने मागु खः । उकिं नर्क वोपिके गज्योगु पह दै धयागु खँ थुइकाबीत जिं बाखँ छपु न्त्यथना प्रमाण बी ।

क्रमशः..

प्रिय जिज्ञासु,

जि थौहे तिनि तीर्थयात्रा वना: ल्याहा वयागु खः। छंगु पौ जि मदुबलय् थनहे लानाच्चवन। थवहे हुनिं भचा लिबाकक लिस: च्चयाच्चवना। तं चाइ मखु जुइ धइगु बिचाःयाना।

छं धुताङ्गया बारय् गुगु बिचाः यात व अथे मखु। धुताङ्ग गृहस्थितय् निति मखु, थवला खालि प्रव्रजित तयस् निति जक खः। प्रव्रजित तयस् हे जक धुताङ्ग पालन यायेफइ। हानं छं धाइकि यैदि थव धुताङ्ग प्रव्रजित तयस् जक पालन यायेफइगु जूसा गृहस्थितयस् निर्वाण प्राप्त यायेगुला तसकं थाकुइ जुइ तर अथे मखु। भगवान बुद्धया इलय् नं यक्वहे गृहस्थित धुताङ्ग पालन मयासेहे, अज्ज जीवन हनेगु निति यायेमाःगु फुकक ज्या यानाःनं निर्वाण प्राप्त याःपिं दु। थव बिचाः याये मते कि अथे जूसाला प्रव्रजिततय् धुताङ्ग पालन यायेगुला बेकार हे खनिंका। धुताङ्ग पालन यायेगुलिं योगी तयके अनेक गुण दयावड, गुकेयानाः इमिसं अःपुक निर्वाण प्राप्त यानाकाइ। इमिसं न्हापाया जन्मय् अबश्य नं धुताङ्ग पालन यानावःगु दु जुइ, इमिसं न्हापाया जन्मय् शुद्ध रूपं शील पालन याना वःगु दु जुइ, अथे जुयाःहे गृहस्थ जुयाःनं निर्वाण फल प्राप्त याना काये फत।

१. धुताङ्ग फिस्वंग तजिया दु १. पांशुकुलिकांग
२. त्रैचीवरिकांग ३. पिण्डपातिकांग ४. सापदान-चारिकांग ५. एकासनिकांग ६. पात्रपिण्डकांग ७. खलुपच्छाभत्तिकांग ८. आरण्यकांग ९. वृक्षमुलिकांग १०. अभ्यवकाशिकांग ११. शमशानिकांग १२. यथासंस्थरिकांग व १३. नैषद्यकांग।

अथेला थुपिं पालन याःगुलिं भिक्षुतय् क्लेश (राग, द्वेश, मोह) मदया वनी, अले भिक्षु परिशुद्ध क्लेश (धुता) जू वनी वहे परिशुद्ध शिक्षाया अंग जूगुलिं थुकियात धुताङ्ग धाःगु खः वा क्लेशयात मदयेका छ्वये धुंकूगुलिं धुताङ्ग धाःगु खः।

धुताङ्गया पालन भिक्षुपिं सकसियां याये फइमखु। थुकिया पालन वहे जक यायेफइ गुम्ह १. श्रद्धावान जुइ २. पापकर्म यायेगुलिई मछालीम्ह जुइ ३. धैर्यवान जुइ

४. क्यनेगु निति जक पह याना जुइ मखु ५. थःगु उद्देश्यय् अटल जुयाच्चवनी ६. लोभि जुइमखु ७. सयेके-सीकेगु निति सदां न्त्यचिला च्चवनी ८. दृढ संकलिप जुइ ९. छुनं ख्य॑ नुगः मुइकीम्ह जुइ १०. मैत्रीभाव तहम्ह जुइ।

आःजि धुतांगया चिचीहाकय्क व्याख्या यायेगु कुतः याये, गुकेकि छं बालाक थुइके फइ।

१. पांशुकुलिकांग

पांशुया अर्थ धू खः। सडक, शमशान, फोहरया द्वैय्, वा गननं धुलय् अथे वा छ्वया तःगु वसःयात पांशुकुल धकाः धाइ। सुनां अजाःगु वसः पुनी वयात पांशुकुलिक धकाः धाइ। थव पांशुकुलिक या अंग हे पांशुकुलिकांग खः।

गुम्ह भिक्षु पांशुकुलिकांग ब्रतधारण याइ, वं ‘गृहस्थित तयस् व्यूगु चीवर पुनेमखु वा पांशुकुलिकांग ग्रहण याये “थव निगुलिं खंपु मध्यय् छगु अधिस्थान याइ। गुम्ह भिक्षु थुकथं धुतांग ग्रहण याइ वं मसानय् वांछ्वया तःगु वसः, पसः पिने वांछ्वयातःगु भ्वाथः दसा फलयकाः इयालं लैय् वांछ्वया तःगु वसः, कन्टनरय् वां छ्वयातःगु वसः, घाटय् स्वःल्हयाः त्वःता थकूगु वसः, पिं नयाः वांछ्वया तःगु, किलं नयाः, छुं त्यानाः आदि कथं ज्या ख्यले मदुगु, सुया मिखा मवनीगु कथंया दोष रहितगु वसत त्वनाः चीवर दयेका: पुनेगु याई।

उपसम्पदाया इलय् भिक्षुयात थुकिया नियम कना: धाइ “पांशुकुल चीवरया भरय् प्रव्रज्या खः।” उकिं गुम्ह भिक्षु उकथंया वसःत कया: चीवर दयेका: पांशुकुलिक जुइ वं उगु नियम कथं आचरण याइ, उम्ह भिक्षुया चीवर रक्षा यायेमाः धयागु धन्दा नं दइमखु। छ्वायधाःसां बवागु चीवर प्रति ममत्वं (जिगु धइगु आशक्ति) या भावना दइमखु। वइगु चीवर प्रति सुनाःनं लोभ यानाः ख्यया काइला धयागु भयनं दइमखु। बालाक पुना जुइमाः धयागु तृष्णा नं दइमखु। वया वसःत सकतां श्रमण जीवन कथं जुइ। थवहे हुनियानाः भगवान् बद्धनं “व भचाजक तर न्त्यथासं दइगु व निर्दोष खः “धकाः प्रशंसा याना बिज्या:गु दु। पांशुकुलिकया गुणयात पुलांम्ह योगिराजनं थुकथं प्रशंसा यानावःगु दु-

मारसेन विद्याताय पंसुकुलधरो यति ।

सल्लद्वकवची युद्धे खत्तियो विषयसोभति ॥

पांशुकुल धारण याइम्ह भिक्षु मारथा सेनातय नाश
यायेगु निति युद्ध यायेत कवच फिना: तयार जयाच्चंह
क्षेत्री समान शोभा दइ ।

पहय कासिकादीनि वज्रत्थानि धारितं ।

यं लोकगुरुला कोतं पंसुकुलं न धारये ॥

काशी आदि थासय थानातःगु बालाःगु वसःयात
त्याग यानाः लोक गुरुं (बुद्धं) नं गुकियात धारण याना
बिज्यात, उगु पांशुकुलयात सुनां भपुनी ?

तस्मा हि अस्तन्तो भिक्षु पटिड्डं समनुस्तरं ।

योगाचारानुकुलम्हि पंसुकुले रतो सिया ॥

अथे जूगुलि भिक्षुं थःगु प्रतिज्ञायात लुमंकाः योगाचार
या अनुकुल पांशुकुल धारणी यायेगुलिइ लगय जुइ ।

२. त्रैचीवरिकांग

सङ्घाटी, उत्तरासंग व अन्तरवासक-भिक्षुतय ध्व
स्वताजि वसः खः । गुम्ह भिक्षुं थुपिहे जक पुनी ध्व स्वयाः
अप्वः (गथेकि- प्वाकलं, तपुलि, मोजा आदि) पुनी भखु
अजाःगुयात त्रैचीवरिक धकाः धाइ । अले वया धुतांग
ब्रतयात त्रैचीवरिकांग धकाः धाइ । थुगु धुतांग पालन
याइम्ह भिक्षु अंसवाणाय (छखे ब्वहलय जक पाछ्यायेगु
कापः) तयेफइ । व प्यंगू चीवरय लाःबनी भखु तर व
कुछि व्या व स्वकुहाकःया जुइमाः ।

स्वपु चीवर धारण याइम्ह भिक्षु, शरीर
त्वपुइत ज्या वइगु चीवरं सन्तुष्ट जुइ । उम्ह भिक्षुयात
थुगु धुतांगया पालन यायेगुलि भंगः तय्ये स्वतन्त्रं
जुइदइ (चीवर सुरक्षित थासय तयाच्चने माःगु भंफत
दइमखु), आपाः ज्या तन्ता यानाच्चने म्वाःम्ह जुइ,
चीवर मुंकेगु इच्छा दइमखु, बोझ दइमखु, मेगु चीवरया
लोभ दइमखु, तृष्णा दइमखु आदि गुण दइ । धयातःगु
नं दु-

“स्वंगू चीवर धारण याइम्ह धीर योगी यक्व वसः
मुंकेगु तृष्णायात त्वःताः चीवर मुंकेगुयात त्याग याइ,
सन्तोष सुख्या रसयात थुइके फुम्ह जुइ । अथे जूगुलि थःगु
पपूया भरय ब्वयामुइम्ह झंगःये थःके दुगु चीवरय सुख
पूर्वक विचरण यायेगु मं दुम्ह उत्तम योगी चीवरया
नियमय मन वंके ।”

३. पिण्डपातिकांग

भिक्षाया रूपय गुगु अन्न प्राप्त जुइगु खः उकियात
पिण्डपात धकाः धाइ । मेपिसं व्यूगु पिण्ड, पात्रय कुरु
वनीगुयातहे पिण्डपात धकाः धाःगु खः । गुम्ह पिण्डपातया
निति छेंय छेंय चाःहिली, उम्हेसित पिण्डपातिक धकाः
धाइ । पिण्डपातिकया अंगहे पिण्डपातिकांग‘ खः ।

पिण्डपातिक भिक्षु पाखे सांधिक भोजन, छुं
भिक्षुपिन्त छुं उद्देश्य तयाः व्यूगु भोजन, निमन्त्रणा,
“ध्वःम्ह भिक्षुपि बिज्याहुँ” धकाः ब्वनातःगु शलाका
भोजन, पाकिक भोजन, उपोषथ भोजन, लाया न्हापांगु निह
प्रतिपदाया भोजन, आगन्तुक भोजन, गमिक भोजन (थाय
त्वःताः वने त्यंम्हयसित व्यूगु भोजन), ल्वगिम्ह भन्तेयात
धकाः बियाहःगु भोजन, ल्वगिम्ह भन्तेयात सेवायाना
च्चंम्हयसित छूवयाहःगु भोजन, बिहारय याःगु भोजन दान,
छेंय सःताः याकीगु भोजन दान, भिंचां याकीगु भोजन थुपि
फिंच्यंगू कथंया भोजन ग्रहण याये मज्यू ।

यदि “सांधिक भोजन याना बिज्याहुँ” आदि कथं
मधासे जिमिथाय छेंय संघपिसं भिक्षा ग्रहण याना बिज्याः,
छःपिसंन भिक्षा ग्रहण याना बिज्याहुँ” थथे धयाः व्यूगु
खःसा उकियात ग्रहण यानाकायेमाः । संघपाखे वासःता
आदिया शलाका व बिहारय तयार जूगु भोजन ग्रहण यायेगु
नं ज्यू ।

“पिण्ड पिण्ड (गवारा गवारा चिनातःगु) दयेका
तःगु ग्रासं (गवारां) सन्तुष्ट, स्वतन्त्र कथं जुइम्ह नये
त्वनेगुलिइ आशक्ति मदुम्ह भिक्षु प्यंगू दिशायसं वनीम्ह
जइ । व अल्स जुइमखु, वया आजीविका परिशुद्ध जुइ, अथे
जूगुलि प्रज्ञावान भिक्षुं गवले नं भिक्षाटनयात हेला याये
मज्यू ।” “मेपिनिगु पालन-पोषण मयासे खालि थःगु जक
प्वाः जायेकीम्ह (मन, शरीर, खं स्वंगुलि) छ्यगु थें जाःम्ह
पिण्डपातिक भिक्षुयात द्धःपिसंन ययेकी, यदि व लाभ
सत्कार व प्रशंसायात वास्ता मयाइम्ह जूसा ।”

पौ तच्चतं ताःहाकः जुल । फुकक धुताड्या
परिचयनं बी मफुत । यदि फुककया व्याख्या ध्वहे पतिइ
बिइगु कुतः यात धाःसानं पौ च्वःप्वः मदयावनी; छन्त
व्वनेन थाकुइ । अथे जूगुलि थौयात थुलि ल्य दुगु मेगु पतिइ
च्चये । योगिराजया आशीर्वाद ।

कुसिनारा

१५-३-५३

छं योगी

२०६२ बैशाख २९ गते, आइतवार।

विषय- स्मृति प्रस्थान, अभिप्रायः
स्थान- धर्मकीर्ति विहार श्रीघः नःघः
कक्षा संचालन- श्यामलाल चित्रकार
प्रस्तुती-विजयलक्ष्मी शाक्य

यसदिन श्रद्धेय अगगज्ञाणी गुरुमांले प्रवचन दिई भन्नुभयो— आज २९ औ शताब्दीमा आएर मानिसहरूको तनावरुपी रोगको निराकरण वा औषधी ध्यान भावना हो भन्ने कुरा सबैले महशूस गरिरहेकै कुरो हो। स्मृति-प्रस्थान अर्थात् सति पट्टान भन्नु नै हरेक क्षण होश राख्ने कार्य हो। परमार्थ धर्ममा चार कुराहरू बुझ्नुपर्ने हुन्छ। (१) लक्षण (लक्षण) (२) रस (३) पच्चुपट्टान (प्रत्य प्रस्थान) (४) पदट्टान (पदस्थान)

परमार्थ धर्माई बुझ्ने संकेत वा लक्षण श्रद्धा हो। यसबाट आस्था र विश्वास बढ्ने हुन्छ। यही श्रद्धाले मनलाई प्रसन्न र प्रफुल्लित पार्ने, रसमा डुवाउने कार्य गर्दछ। यसले गर्दा मन क्लेश रहित भई धर्मले हामीलाई रक्षा गर्ने रहेछ भन्ने आकार प्रकारको ज्ञान दिने काम पच्चुपट्टानले गर्ने गर्दछ। अन्तिम पदस्थानले स्मृतिकै कारणले काय, वेदना, चित्त र धर्ममा निरन्तर रुपमा स्मरण वा होश उत्पन्न गराई कमजोर स्मृतिवान् वलवान बनाउने हुन्छ।

बुद्ध, धर्म, संघको स्मरण र ध्यान भावनाले प्रशस्त आरम्मणलाई नै पदट्टान भनिन्छ।

स्मृति प्रस्थान चार प्रकारका छन्—

१. कायानुपस्सना २. वेदनानुपस्सना ३. चित्तानुपस्सना
४. धर्मानुपस्सना

यस स्मृति प्रस्थानका प्रतिफलहरू यसरी रहेका छन्—

१. सबै सत्त्वका क्लेशहरू हटाउनका लागि एउटै मात्र मार्ग
- २, ३. शोक विलाप हटाउने एउटै मात्र मार्ग।
- ४, ५. मनको दुःख हटाउने एउटै मात्र मार्ग।
६. मार्ग ज्ञान प्राप्त हुने एउटै मार्ग।

७. निर्वाण साक्षात्कार गर्ने एउटै मार्ग।

यी प्रतिफलहरू प्राप्तिका लागि हामीले अभ्यास गर्नुपर्ने आठ मार्गहरू यसरी छन्—

१. प्रज्ञा मार्ग— (क) सम्यक दृष्टि (ख) सम्यक संकल्प
२. शील मार्ग— (क) सम्यक वचन (ख) सम्यक कर्मान्त
- (ग) सम्यक आजीविका

३. समाधि मार्ग— (क) सम्यक व्यायाम (ख) सम्यक स्मृति (ग) सम्यक समाधि।

शील मार्ग अङ्गले वचनले उल्लेखन भर्ने (वितिकम्म क्लेश) काम गर्दैन। समाधि मार्गाङ्गले मनमा शीर्स, लोभले युक्त भई (परियुद्धान क्लेश) कांम गर्दैन। प्रज्ञा मार्गाङ्गले भित्र भित्र चित्तमा लुकिरहेका क्लेश (ज्ञानुसम्बन्ध क्लेश) हटाउने कार्य गर्दछ। यसरी स्मृति प्रस्थान भावनाको कारणले मानिस विस्मृति हुनबाट रोक्छ। यसरी मनको सुख शान्ति प्राप्तगरी मार्गफल रुपी ज्ञानक्षेत्र धर्म निर्वाण प्राप्तगर्नका लागि स्मृतिप्रस्थान ध्यान भावना हामी सबैको लागि नभई नहुने मार्ग हो।

२०६२ असार ४ गते, शनिवार।

विषय- प्रदर्श्या दिवस

स्थान- ध्यानकृटी विहार बनेपा।

यसदिन बुद्ध पूजा कार्यक्रम पश्चात् भिक्षु राहुलबाट प्रवचन भएको थियो भने गुरुमाँ इन्द्रावतीबाट पनि प्रवचन गरिएको थियो। भोजन यस्ति यहिलो चरणको कार्यक्रम समापन भएको थियो।

दिउँसो १ बजे पुनः दोशो चरणको कार्यक्रम थालनी गरियो। उक्त कार्यक्रममा “जि प्रदर्जित ज्वी धुन उकिं...”

म (प्रदर्जित भईसके त्यसकारण...) शिर्षकमा विभिन्न बक्ताहरूले आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएका थिए।

विकास रत्न तुलाधरले संचालन गर्नु भएको उक्त कार्यक्रममा भिन्नरवती तुलाधरले कार्यक्रमको प्रतिवेदन तयार गर्नु भएको थियो। यसरी नै श्यामलाल चित्रकारले स्वागत भाषण गर्नु भएको उक्त कार्यक्रममा विभिन्न

वक्ताहरूले व्यक्त गर्नु भएका मन्त्रव्य विवरण संक्षिप्तमा यसरी रहेको थियो—

प्रेम कुमार शाक्य— “सर्वप्रथम १४ जना श्रामणेर प्रव्रजित गराइएको कार्यक्रममा मैले पनि श्रामणेर भई भाग लिएको थिएँ । मैले बुद्ध शिक्षा अध्ययन गरेनुसार धर्म भनेको नै आफ्नो कर्तव्य पूरा गर्ने कार्यसाई भनिन्छ ।”

अमृत शोभा शाक्य— “वि.सं. २०५५ सालमा लुम्बिनीमा ऋषिणी प्रव्रज्या भएकी थिएँ । प्रव्रज्या जीवन बिताएको क्षणमा आफूलाई नराम्रो भावनाबाट टाढा राख्ने प्रयासरस रहेको धृटना सम्भँदा सन्तुष्ट छु ।”

अमृत रत्न ताम्राकार— “प्रव्रजित ज्वीगु ध्यागु अःपु मजू । न्हापायागु पुण्य संस्कार दुर्पि जक ज्वी दैगु खः । प्रव्रजित जीवन भीस अनुभव याय् योग्यगु जीवन खः ।

रमा कंसाकार— “जि २०३२ सालय् ध्यानकुटी विहारे ऋषिणी प्रव्रज्या जुयागु खः । जीवनय् छको सां प्रव्रज्या ज्वीगु मौका प्राप्त याय्फुर्थे अष्टलोक धर्म मन कम्प मज्वीक अनित्य, दुःख व अनात्म त्रिलक्षण स्वभावयात दुनुगलं ध्वीकाः छूयले फुसा दुःखं मुक्तगु लैः पलाः तय्फै ।

भिक्षु राहुल— “हुनत भिक्षु जीवन स्वतन्त्र जीवन भएपनि त्यति सजिल्लो छैन । यो एक संघर्षमय जीवन हो ।”

अन्त्यमा भिक्षु अश्वघोषबाट प्रवचन को क्रममा भन्नुभयो— “मलाई एक पत्रकारले तपाईँ किन भिक्षु हुनुभएको भनी सोदा मैले भनें- विदेशमा जाने, शिक्षा अध्ययन गर्ने र धर्म प्रचार गर्ने उद्देश्यले म प्रव्रजित भएको हु । तर धर्मप्रचार गनको लागि सर्वप्रथम आफ्नो खराब वानी व्यवहार हटाई सुधार्नु अति आवश्यक छ । किनभने आफू नसुधिकन निर्वाण प्राप्त गर्ने कार्य सफल हुन सक्दैन ।

२०६२ असार ११ गते, शनिवार ।

विषय- मिलिन्द प्रश्न

स्थान- धर्मकीर्ति बिहार श्रीघःनःघः, काठमाडौं ।

प्रस्तुती- विजयलक्ष्मी शाक्य

कक्षा संचालक- श्यामलाल चित्रकार

यसदिन धर्ममवती गुरुमाले मिलिन्द प्रश्न विषयमा धर्मदेशना गर्नुहुँदै भन्नुभयो—

विरामीलाई तैद्यले रोग जाँची सोही रोग अनुसार आवश्यक औषधि दिने गरे जस्तै बुद्धले पनि समय, ठाउँ र परिस्थिती हेरी उपदेश दिने गर्नुहुन्छ । हिलोमा फुलेको

कमलको फूल जस्तै बुद्ध रागदेष मोह रुपी हिलो समानको समाजमा हुक्केर पनि यी हिलोले छुन नसक्ने गरी उहाँ पवित्र हुनुहुन्छ । बुद्ध बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गर्नु भई स्वयं उपसम्पदा प्राप्त महामानव हुनुहुन्छ ।”

यही तरीकाले यसदिन समृति १७ प्रकारले उत्पन्न हुनेगर्द भनी भिक्षु नागरेनले मिलिन्द राजालाई दिनुभएका अनेक प्रकारका उत्तरहरूलाई मिलिन्द प्रश्न पुस्तकमा उल्लेखित विषयहरूलाई श्रद्धेय धर्मवती गुरुमाले सरल रूपमा उपमाहरू सहित व्याख्या गर्नुभई कक्षामा उपस्थित सहभागीहरूलाई सन्तुष्ट पार्नुभएको थियो ।

२०६२ असार २५ गते, शनिवार ।

विषय- गृही विनय

स्थान- धर्मकीर्ति विहार श्रीघःनःघ, काठमाडौं ।

कक्षा संचालक- श्यामलाल चित्रकार ।

प्रस्तुती- विजय लक्ष्मी शाक्य

यसदिन श्रद्धेय तपुस्स धर्म भन्तेले बारम्बार धर्म श्रवण गर्ने बानी भएको व्यक्तिको मन संयमित हुन टेवा पुग्नेछ । रामो विनय वा नियम पालन गर्नाले नै मानिस नैतिकवान् र सभ्य होइन्छ ।

गृही विनयमा गृहस्थ धर्म चलाउनका लागि उनीहरूले निभाउनु पर्ने कर्तव्य वा कर्म उल्लेख गरिएको छ । कर्म नै मानिसको आफन्त हुन् र कर्म नै भरोसा हुन् । कर्म सुधारनका लागि बुद्धले यो गृही विनयको उपदेश दिनुभएको थियो ।

आमा बुबाले छोरा छोरी प्रति गर्नुपर्ने कर्तव्य, छोराछोरीले आमा बुबा प्रति गर्नुपर्ने कर्तव्य, मालिकले नोकरप्रति गर्नुपर्ने कर्तव्य नोकरले मालिक प्रति गर्नुपर्ने कर्तव्य, श्रमितीले श्रीमान् प्रति गर्नु पर्ने कर्तव्य, श्रीमानले श्रीमती प्रति गर्नुपर्ने कर्तव्य आदि विभिन्न कर्तव्याकर्तव्य विषयमा गृही विनय सूत्रमा उल्लेखित छन् ।

त्यसैले होला बुद्ध स्वयंले आफ्ना आमा बुबा प्रति आफ्नो अमूल्य कर्तव्य पूरा गरेर हामीलाई अमूल्य आदर्श रूपी शिक्षा दिनुभएको छ ।

२०६२ श्रावण १ गते, शनिवार ।

सुभासितजय सुत्त

स्थान- धर्मकीर्ति विहार, श्रीघःनःघः काठमाडौं नेपाल ।

कक्षा संचालक- श्रद्धेय इन्द्रावती गुरुमां

प्रस्तुती- सुभद्रा स्थापित ।

यसदिन श्यामलाल चित्रकारबाट कक्षामा प्रवचन दिनुहुँदै भन्नुभयो सुभासितजय सुत्र अध्ययन गरिहेदा हामीले यी ज्ञानहरूलाई छानेर लिन सक्छौ ।

मूर्ख व्यक्तिहरूसंग आउन सक्ने भयबाट हटेर बस्नको लागि आफूपनि मूर्ख नबनी स्मृतीवान भई सर्तकता अपनाउने गर्नु पर्दछ । उनीहरूसंग व्यवहार गर्दा उनीहरूको बानी व्यवहार अनुसार चाहिने मात्रामा मात्र सहने र सीमाना नाघेको खण्डमा उनीहरूलाई ठीक ज्ञान दिनको लागि केही डर र त्रास पनि देखाउने गर्नु पर्दछ, र आफ्नो व्यवहारमा कठोरता पनि प्रकट गर्नु पर्ने हुन्छ । उदाहरणको लागि एक अजिगरले सहेर वसेको बेला उसलाई हेप्दै मानिसहरूले उसको टाउको र जीऊमा चढी खूब दुःख दिन आए । तर जब उसले ती मानिसहरूलाई मूर्खबाट निली नाकबाट वाहिर निकाली आफ्नो स्वभाव देखाउदै तर्साउने गर्न थाल्यो, तब ती अट्टेरी मूर्ख मानिसहरूले उक्त अजिंगरलाई दुःख दिने त कता कता नजिक आउन पनि डराउन थाले ।

गुरुपूजा

२०६२ श्रावण ६ गुरुपूर्णिमा ।

स्थान- धर्मकीर्ति विहार, श्रीघःनःघः

यसदिन धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीले गुरुपूजा कार्यक्रमको आयोजना गरेको थियो ।

अमीर कुमारी शाक्यले संचालन गर्नुभएको उक्त कार्यक्रममा रमा तुलाधरले स्वागत भाषण गर्नु भएको थियो भने रोशन काजी तुलाधरले गुरु पूर्णिमाको महत्व प्रस्तुत गर्नु हुँदै मन्त्रव्य व्यक्त गर्नु भएको थियो ।

भिक्षु अश्वघोष महास्थविरले ओवाद दिनुहुँदै भन्नुभयो— “बुद्ध शिक्षानुसार मानिसहरूमा भएका अवगुणहरू विसी सानो नै भएपनि कृतज्ञ गुणलाई स्मरण गर्न सकेमा हामीले आफ्नो मनले सन्तोष अनुभव गर्न सक्नेछौ । गुरु पूजाको दिन यसरी गुरुपूजा गर्न सक्नु पनि कृतज्ञ गुणलाई सम्झने अभ्यास कार्य हो जसलाई राम्रो गुण धर्म भन्न सकिन्दै ।”

यसरी नै धर्मवती गुरुमाले आशिर्वचन दिनुहुँदै भन्नुभयो—

यस संसारमा गुण गर्न सक्ने मानिस दुर्लभ हुन्छन् भने गुण सम्झने मानिस यो भन्दा बढि दुर्लभ हुन्छन् । तर अध्ययन गोष्ठी परिवारले आज गुरुहरूको गुण सम्झदै गुरु पूजाको आयोजना गरेको छ । यसरी हामीले यस्ता राम्रा

चाडपर्वहरूको महत्व बुझी यसलाई निरन्तरता दिई चीर स्थाई गर्न सक्नु परेको छ ।

अन्त्यतिर कार्यक्रमका संयोजिका कल्पना शाक्यले धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा अनन्द मान सिंह तुलाधरबाट धर्मवती गुरुमांको जन्मदिन विषयमा कलिता चाचन गर्नु भएको थियो ।

धर्मकीर्ति विहारमा बुद्धपूजा र धर्मदेशना

गत श्रावण महिना १ गते संकान्ति देखि श्रावण २९ गते अष्टमी सम्म धर्मकीर्ति विहारमा बुद्धपूजा र धर्मदेशना कार्यक्रम यसरी संचालन भएको थियो ।

मिति	बुद्धपूजा	धर्मदेशना
२०६२।४।१	चमेली गुरुमां	धर्मवती गुरुमां
२०६२।४।६	चमेली गुरुमां	भिक्षु कोङडञ्ज
२०६२।४।१३	कुशुम गुरुमां	कुशुम गुरुमां
२०६२।४।१	जयवती गुरुमां	श्रामणेर सुमन वंश
२०६२।४।१	वीर्यवती गुरुमां	वीर्यवती गुरुमां

विद्युतीय सुरक्षा र सावधानी तालिम

२०६२ श्रावण १५ गते, शनिवार ।

यसदिन धर्मकीर्ति विहार श्रीघः भा १ दिने विद्युतीय सुरक्षा सावधानी तालिम कार्यक्रम सम्पन्न गरिएको छ । जम्मा २४ जना प्रशिक्षार्थीहरूले भाग लिएको उक्त तालिममा प्रशिक्षक ध.की.बौ. अ. गोष्ठीका उपाध्यक्ष श्री इन्द्रकुमार नकर्मीले विद्युतबाट हुने खतराहरूबाट जोगिन अपनाउनु पर्ने सुरक्षा र सावधानी सम्बन्धिय प्रशिक्षण दिनु



विद्युतीय सुरक्षा र सावधानी तालिम संचालन भइरहेको दृश्य भएको थियो । उक्त तालिममा, फ्युज राख्ने, हिटरमा क्वाइल राख्ने, चीम, ट्यूवलाइट फेर्ने र बाल्ने, विद्युतीय सामानहरूबाट आउन सक्ने खतराहरूबाट बच्ने तरीकाहरू सम्बन्धिय शिक्षा दिइएको थियो । तालिम

समापनको क्रममा वीर्यवती गुरुमांले सभापतिको आशनबाट आफ्नो मन्तव्य व्यक्त गर्नुहै भन्नुभयो-

दैनिक जीवनमा आधारभूत आवश्यकता जस्तो भइसकेको यस विचुलाई सुरक्षित रूपमा प्रयोग गर्नको लागि दिइएको यस प्रशिक्षण ज्यादै उपयोगी र लाभप्रद देखिन्छ । बुद्ध शिक्षानुसार रामा शील्प विद्वा सिक्ने कार्यलाई मंगल कार्य भनिएको छ । असल र रामा शील्प विद्वाले आफूलाई मात्र होइन अरुलाई समेत बाख पुन्याइरहेको हुन्छ । किनभने शील्प विद्वा जानेको व्यक्तिबाट अख्ले समेत फाइदा लिन सकिन्छ । त्यसैले यस्तो व्यक्तिलाई सबैले मन पराउनु स्वभाविक नै हो । संसारमा मानिसहरूले व्यक्तिलाई मन पराउने होइन, उसको रामो कामलाई मनपराइरहेको हुन्छ । त्यसैले आफू लोकप्रिय बन्नका लागि रामो आचरणले युक्त हुनुका साथै रामा शील्पविद्वा पनि जानिराख्न आवश्यक हुन्छ । त्यसैले तालिममा सिकेका ज्ञानलाई जानी बुझीराख्ने क्षेत्रमा भाव सीमित नराखी यसलाई व्यवहारमा नै प्रयोग गर्दै अभ्यास गर्न सकेमा अझ यस विषयमा दक्षता प्राप्त गरी अनुभवी बन्न महत पुग्नेछ ।”

उक्त कार्यक्रम धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठिका सचिव रमा कंसाकारले संचालन गर्नुका साथै स्वागत भाषण पनि गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा यसकार्यकका संयोजक चिनीकाजी महर्जनले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

डायरेटिक शिविर

डायरेटिक फाउण्डेशन (WDF) को नेपालका निमित्प्रतिनिधि, आस्था नेपाल संगको संयुक्त आयोजनामा धर्मकीर्ति स्वास्थ्य कमिटीले गत असार २५ गते शनिवार तेश्रो डायरेटिक शिविर सम्पन्न गरेको छ ।

मध्यमेह रोग व्यवस्थापन सम्बन्धी सम्पूर्ण ज्ञान दिई विरामीहरूलाई नै सचेत पार्न उद्देश्यको उक्त शिविरमा जम्मा ३२ जना मध्यमेहीहरूको सहभागिता रहेको थियो । खाली पेटमा बोलाइएका विरामीहरूलाई रगत, पिसाव तथा आँखाको परिक्षण गरी विशेषज्ञद्वारा परामर्श सेवा प्रदान गरि एको उक्त शिविरमा खाद्य विशेषज्ञबाट खाद-पिन सम्बन्धी विस्तृत सल्लाह तथा योग अभ्यास पनि गराइएको थियो ।

उक्त शिविर सम्पन्न गर्न धर्मकीर्ति स्वास्थ्य कमिटीका तर्फबाट डा. चन्द्रेश रत्न तुलाधर, डा. योगेन्द्र मान शाक्य, सुश्री तारादेवी तुलाधर, रोसन काजी तुलाधर का साथै श्रीमती सानुकेशरी तुलाधर (मेट्रन), लोचन

तारा तुलाधर, पूण्डिवी मानन्धर, भीनशोभा शाक्य, र अमेश्वरी महर्जन, मायादेवी महर्जन, राम कुमारी, युजिन तारा तुलाधर आदीको सहयोग प्राप्त भएको थियो । त्यस्तै आस्था नेपालका तर्फबाट डा. प्रदीप श्रेष्ठ, नानीशोभा, प्रकाशजी, सुभाषजी, श्रवण जी आदिको सक्रिय रूपमा सहभागी थिए ।

आँखाको Retinopathy जाँच डा. गुलसन श्रेष्ठ तथा योगाभ्यास श्री कृष्ण डंगोलबाट भएको थियो । प्रति विरामी रु. ३००।- दर्ता शुल्क लिई विहान ७ बजे देखि साँझ ५ बजेसम्म सञ्चालन हुने यस्ता शिविर आगामी दिनमा पनि पुनः आयोजना गरिने कुरा थाहा भएको छ ।

साप्ताहिक अभिधर्म पाठ सम्पन्न

२०६२ श्रावण २ देखि ८ सम्म

स्थान- धर्मकीर्ति विहार, श्रीघःनःघः ।

धर्मकीर्ति विहारका संस्थापक अध्यक्ष, शासनघर धम्माचारिय, अग्ग महा गन्थवाचक पण्डित धम्मवती गुरुमांको ७१ औ जन्मोत्सवको उपलक्ष्यमा भिक्षु महासंघको तर्फबाट धर्मकीर्ति विहारमा साप्ताहिक अभिधर्म पाठ र धर्मदेशना कार्यक्रम सम्पन्न गरिएको छ । बुद्ध उपदेशित त्रिपिटक ग्रन्थ मध्ये अमूल्य परमार्थ अभिधर्म ज्ञानलाई चिरस्थायी राख्ने लक्ष लिई धर्मकीर्ति विहार परिवारको आयोजनामा संचालित उक्त कार्यक्रममा २०६२ श्रावण ६ गते गुरु पूर्णिमाको दिन दिउँसो २ बजे धम्मवती गुरुमांको तर्फबाट धर्मचक्र प्रवर्तन सूत्रको अर्थ विश्लेषण गर्नु हुदै धर्मदेशना गर्नु भएको थियो । यसको साथै उक्त दिन धर्मचक्र प्रवर्तन सूत्रको सामूहिक पाठ पनि गरिएको थियो । स्मरणिय छ आषाढ पूर्णिमा अर्थात् गुरुपूर्णिमा कै दिन महामानव बुद्धले सारनाथको ऋषिपतन मृगदावनमा पञ्चभ्रद वर्गीय भिक्षुहरूलाई सर्वप्रथम धर्मचक्र प्रवर्तन गर्नुभएको थियो ।

श्रावण ८ गते दिउँसो २ बजे पण्डित बद्रीरत्न वज्राचार्य, सत्त्वतारा वज्र वज्राचार्य फणिन्द्ररत्न वज्राचार्य, भीमलाल वज्राचार्य र अष्टमुनि वज्राचार्य सहित ५ जना वज्रयानी गुरुजुहरूले धम्मवती गुरुमांको आयु आरोग्य कामना गर्नुहै वज्रयानी परम्परानुसार पाठ गर्नुभएको थियो भने पण्डित बद्रीरत्न वज्राचार्य वाट धर्मदेशना गरिएको थियो ।

यसरी नै श्रावण ७ गते दिउँसो २ बजे धम्मवती गुरुमांको आयु आरोग्य कामना गर्नुहै महायानी

धर्मगुरुहरू श्रद्धेय रिम्पोछे Thobttaup, गुरु Namgyal लगायत अन्य पाँच जना गुरुहरूबाट महायानी परम्पराबाट बुद्ध वचन पाठ गर्नु भएको थियो भने रिन्पोछे Thobttaup बाट धर्मदेशना गर्नु भएको थियो ।

यस साप्ताहिक कार्यक्रममा धर्मवती गुरुमां लगायत अन्य गुरुमांहरू एवं उपासक उपासिकाहरूबाट आमन्त्रित भन्ते गुरुमांहरू लगायत लामागुरुहरू र वज्रयानी

गुरुजुहरूलाई यथाश्रद्धा दान प्रदान गरिएको थियो ।

साप्ताहिक कार्यक्रममा आमन्त्रित पूज्य भन्ते गुरुमांहरू लगायत अन्य अतीथीबर्महरूलाई विभिन्न दाताहरूबाट भोजन जलपानको व्यवस्था गरिएको थियो ।

यस साप्ताहिक कार्यक्रमको विस्तृत विवरण यसरी रहेको छ-

साप्ताहिक अभिधर्म पाठ कार्य तालिका

२०८२ श्रावण २-८, धर्मकीर्ति विहार, श्रीघःनःघः

क्र. सं.	समिति	ब्रह्मवर्म पाठ	धर्मदेशना गर्नु हुने भन्ते	पाठानुहाले भन्तेहरू	जलपान वाता	वातानुवाता
१.	श्रावण २ गते	धर्म सङ्गणि	भन्ते अश्वघोष	भन्ते अश्वघोष सहित अन्य भन्तेहरू	दोगुणवती गुरुमां	चमेली गुरुमां
२.	श्रावण ३ गते	विभ्रंग	भन्ते कुमार काशयप	भन्ते कुमार काशयप सहित अन्य भन्तेहरू	कृष्ण देवी क्षत्रपाटी पुचः राजेश, शोभा सपरिवार	राजेश, शोभा सपरिवार
३.	श्रावण ४ गते	कथाकत्थु	सयादो उ सुजनपिय	सयादो उ सुजनपिय सहित अन्य भन्तेहरू	लक्ष्मी नानी न्यत पुचः	पुराण पुचः
४.	श्रावण ५ गते	धातुकथा	भन्ते भट्टिय	भन्ते भट्टिय सहित अन्य भन्तेहरू	मिजं पुचः	कमलवीर सिंह आशा कुमारी, लक्ष्मीता सपरिवार
५.	श्रावण ६ गते	पुगल पञ्चती	भन्ते कोण्डञ्ज	भन्ते कोण्डञ्ज सहित अन्य भन्तेहरू	कर्ण देवी पुचः (विहान) धर्मवती गुरुमां (दिउँसो) कमला गुरुमां (दिउँसो)	पूर्णिरा पुचः
६.	श्रावण ७ गते	यमक	भन्ते सोभित	भन्ते बोधिसेन सहित अन्य भन्तेहरू	पदावती गुरुमां (विहान) पुष्ण, ज्ञानी सपरिवार (विहान) लक्ष्मी देवी श्रीघःपुचः (दिउँसो)	अष्टमाया पुचः + पुष्ण, ज्ञानी सपरिवार
७.	श्रावण ८ गते	पद्मान	भन्ते ज्ञानपूर्णिक	भन्ते ज्ञानपूर्णिक सहित अन्य भन्तेहरू	इन्द्रमान पुचः (विहान) सेतिता पुचः (दिउँसो)	वीर्यवती गुरुमां द्वितीया पुचः

मूल स्थान

“धर्मकीर्ति वर्ष २२, अष्ट ३ पञ्च ल्या: ९, “धर्मोपदेश ज्याइङ्क : ... प्रतिवर्तन” शिर्षक, हरफ २१ स. भालू/मयूर सम्प्रीति सान तलायर सपरिवार, अस दिसेप श्वासा क. १००.०००- ज्योतिसागुली अन्यथा लुयाल्लालि पाठक वर्गपिस चुकी भिक्षा: ज्वनादीत भन्त्रोथ यानाल्लाना ।”

कार्यक्रम संयोजक- रेणु ल्यापित

धर्मोपदेश ज्याइङ्क: याता वातानुवाती

धर्मोपदेश ज्याइङ्क: याता वातानुवाती लागि चैव मसान्त लिपा सहयोग किम्बवीक्षण वातानुवाती नां धलः

वाता पुचःया ना

तातोग रकम

१. क्यहुँ पुचः, धर्मकीर्ति-विहार, रु. १००००।-

२. द्वितीया पुचः, धर्मकीर्ति विहार, रु. १००००।-

Paritta Suttas पुस्तक विमोचन

२०६२ श्रावण १५ गते, शनिवार ।

स्थान- धर्मकीर्ति विहार, श्रीघः, नःघः, काठमाडौं ।

यसदिन अग्रेजी पाली भाषामा प्रकाशित पुस्तक Paritta Suttas (परित्त सुत्त) पूज्य धर्मवती गुरुमांबाट विमोचन गरिएको थियो ।



"Paritta Suttas" पुस्तक विमोचन गर्नुहुँदै धर्मवती गुरुमां नेपालमा बुद्ध शिक्षा प्रचार गर्ने कार्यको सिलसिलामा म्यानमार (बर्मा) देखि नेपालमा आउनुभई अमूल्य योगदान मुच्याउनु हुने म्यानमारका पूज्य दोगुणवती गुरुमां २० वर्ष पुग्नु भएको उपलक्ष्यमा इन्दावती गुरुमांको संयोजकत्वमा धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

इन्दावती गुरुमांको संकलनमा धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीबाट प्रकाशित उक्त पुस्तक देवनागरी लिपि पढ्न नजान्ने, पाली भाषा नबुझ्ने कठिपय पाठक वर्गका लागि अत्रि उपयोगी रहने देखिन्छ ।

धर्मकीर्ति प्रकाशको विशेष संदर्भहरू

क.सं. ४६४

चक्र भेहर बजाचारी

नःटोल, ललितपुर

रु. १००५/-

क.सं. ४६५

श्रीमती कल्पना शाक्य

कृषि विकास बैंक, लग्नखेल, ललितपुर

रु. ११००/-

शान्ति देउ

■ हरिकृष्ण थेष्ट

धरान, १२

विहानको लाली चढे भै ।

दिनको संकेत गरीरहन्छ ॥

सासकको उदय ले ।

शान्तिको कल्पना देखाउँछ ॥

कहिले हुने हो देशमा शान्ति ।

कहिले सकिने हो दुन्द र क्रान्ति ॥

बुद्ध जन्मेको नेपाल देशमा ।

सुहाउदैन कदापी अशान्ति ॥

जुरमुराउ शान्तीका नायक हो ।

माने घुमाई, घुमाई उठाउ बुद्धलाई ॥

बदलाऊ अशान्ति कारका मुटुलाई ।

पार शान्ति पवित्र नेपाललाई ॥

जुठो नपार आलो, रगत बगाई ।

मासुको चोक्टा चोक्टा फिजाई ॥

वारुढ, वन्दुक र गोला बजाई ।

मातृ भूमी नेपाल आमालाई रुवाई ॥

उठ अब मेची, काली,

कोशी, रापती र वारमती

पखाल पवित्र नेपाललाई

शान्ति देउ, शान्ति देउ पंच जन्य शंख बजाई ।

— समाप्त —

धर्म प्रचार

★ समाचार ★

तःधं पुखुली बुद्ध प्रतिमा

२०६२ श्रावण २२ गते, शनिवार

थाय- तःधं पुखु थेच्व, यल ।

थेच्व तःधं पुखुली भगवान बुद्ध्या प्रतिमा उलेज्या सम्पन्न जूगु समाचार दु । श्रद्धेय भन्ते ज्ञानपूर्णिक महास्थविरया प्रमुख अतिथित्व्य सम्पन्न जूगु थुग ज्याइवले भन्ते ज्ञानपूर्णिक महास्थविर पाखे धर्मदेशना याना बिज्याःगवु खः ।

आनन्दकुटी विहारमा भिक्षु संघबाट

महापरित्राण

२०६२ श्रावण ११ गते, मङ्गलवार

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको ५९ औं शुभ जन्मोत्सवको उपलक्ष्यमा मौसूफ सरकारको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै भिक्षु महासंघबाट पवित्र महापरित्राण पाठ सम्पन्न गरेको छ । आनन्दकुटी दायक सभा आनन्दकुटी विहार स्वयम्भूले आयोजना गरेको उक्त कार्यक्रमका प्रमुख अतिथी माननीय संस्कृति पर्यटन तथा नागरिक उद्घडयन मन्त्री श्री बुद्धिराज वज्राचार्यबाट श्री ५ महाराजाधिराज सरकारको तस्वीरमा माल्यार्पण र दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।

बौद्ध पुस्तक विमोचन

नगदेश बौद्ध समूहको आयोजनामा असार पूर्णिमा (गुरुपूर्णिमा) को दिनमा अव्य रूपमा २५९४ औं धर्मचक्र प्रवर्तन दिवस कार्यक्रम सम्पन्न गरिएको समाचार छ । सो कार्यक्रममा श्रद्धेय भिक्षु वरसम्बोधिबाट शील प्रार्थना गराउनु भयो भने प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उद्घडयन मन्त्री श्री बुद्धिराज वज्राचार्यज्यूबाट “हलिमय् दक्ले तःजागु स्तुप” ‘केसरिया’ छागु अद्ययन नामक बौद्ध ग्रन्थरत्न विमोचन गरी लोकार्पण गर्नु भयो । र धर्मचक्र प्रवर्तन दिवस र विमोचित पुस्तकमाथि आफ्नो धारणा व्यक्त गर्नु भयो । प्रस्तुत विमोचित पुस्तकको श्रष्टा बौद्ध उपासक एवं समूहका सचिव कृष्ण कुमार प्रजापतिले बौद्ध जगतमा असारपूर्णिमाको महत्व भएको र सो पुस्तकको उपादेयताबारे व्यक्त गर्नु भयो भने बौद्ध विद्वान लोक बहादुर शाक्यले बौद्धहरू एक हुनुपर्ने बारेमा शुभेच्छा मन्तव्य राख्नु भयो । सो समारोहमा बौद्ध विद्वान डा. सानुभाई डंगोलले भगवान बुद्धको उपदेश दुई अतिबाट जोगीनु पर्ने बिषयमा जोड दिनुभयो भने भक्तपुर जिल्लाका प्र.जि.अ. श्री बसन्तराज भट्टराईले पनि बुद्धधर्म र दर्शन बारे ज्ञान हासिल गर्ने सौभाग्य मिलेको बताउनु भयो । श्री तुल्सीमान दुवालले स्वागत गर्नुभएको उक्त समारोहको अध्यक्षता राम भक्त हाँयजुले गर्नु भै सधन्यवाद समेत दिनुभयो । कार्यक्रम संचालन दीपकराज साँपालले गर्नुभयो ।

सो मन्तव्य कार्यक्रम पश्चात भगवान बुद्धको मूर्ति खटमा राखी विभिन्न बाजा गाजा सहित साँस्कृतिक शोभा

-२२ •

यात्रा मध्यपुर थिमि नगर- ४,५,६ स्थित नगदेशमा परिक्रमा गरी सम्पन्न गरीयो । स्मरणीय कुराको यो छ कि नगदेश । बुद्ध विहारका उपासिका पृथ्वीमाया धजुको पति तुल्सी बहादुर धजुको पुण्य स्मृतिमा प्रकाशन गरेको पुस्तकको विमोचन माननीय मन्त्री वज्राचार्यज्यूबाट गर्नु भएको थियो ।

लेखन कला तालिम आयोजना

मैत्रेय युवा संघ भक्तपुरको आयोजनामा संघका सदस्यहरूलाई असार २३-२५ गतेसम्म लेखन तालिमको आयोजना भयो । सो तालिम धर्मचक्र प्रवर्तन दिवसको उपलक्ष्यमा दिइएको थियो । सो तालिमको समापन समारोहमा प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरण गर्नुका साथै तालिम प्रशिक्षक बौद्ध विद्वान कृष्ण कुमार प्रजापतिलाई संघका तर्फबाट अध्यक्ष तीर्थ राज वज्राचार्यले बुद्धको मूर्ति उपहार स्वरूप प्रदान गर्नु भयो ।

कार्यक्रममा कृष्ण कुमार प्रजापतिले असार पुर्णीको महत्ववारे प्रकाश पार्नुभयो ।

करिब १७ जनाले भाग लिएकी सो लेखन तालिममा संघका सह सचिव कृष्ण चन्द्र वज्राचार्यले स्वारूप मन्तव्य दिनु भएको थियो ।

गुरु पूर्णिमा कार्यक्रम

तानसेन, साउन ६,

बौद्ध महिला अभियन दायक समिति महाचैत्य विहार तानसेन टक्साराको २२ औं वार्षिकोत्सव एवं गुरु पूर्णिमा सुमना शाक्यको अध्यक्षतामा सम्पन्न गरिएको समाचार छ ।

भिक्षु धम्म ज्योतीको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सौन्दर्य शाक्यले वार्षिक प्रतिवेदन तथा आयव्यय प्रस्तुत गर्नु भएको थियो । यसरी नै उक्त कार्यक्रममा महाचैत्य विहार स्थापनार्थ उल्लेखनिय योगदान पुन्याउनु हुने श्री चिनीयालाल वज्राचार्य तथा ज्ञानमाला सभाका निर्वत्मान अध्यक्ष कृष्ण प्रसाद शाक्यलाई सुश्री सुमना शाक्यले सम्मान पत्र ट्रक्याई सम्मान गर्नुभएको थियो ।

उमा महर्जनले स्वागत भाषण गर्नुभई लक्ष्मी वज्राचार्यले संचालन गर्नु भएको उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुने वक्ताहरू यसरी हुनुहुन्थ्यो-

पूर्णिमाया महर्जन, राजेन्द्र बहादुर वज्राचार्य, छत्रराज शाक्य, सर्जुलाल वज्राचार्य, चिनीयालाल वज्राचार्य, धर्मकीर्ति मासिक, भू.सं. २५४९ -

कृष्ण प्रसाद शाक्य र चकोरमान शाक्या आदि ।
बराह क्षेत्र धर्मोदय शाखाको पुनर्गठन
 बराह क्षेत्र धर्मोदय शाखाको पुनर्गठित कार्यकारिणी सदस्यहरू यसरी रहेको समाचार प्राप्त भएको छ-
 अध्यक्ष - मान वज्राचार्य, कोषाध्यक्ष - अमर श्रेष्ठ, सचिव - लामा प्रेम तामाङ्ग, सदस्यहरू-गणेश सुव्वा "विरही", भरत शाक्य, श्रीमती सरला कार्की, पं. विष्णु प्रसाद नेपाल, पद्म बहादुर लामिछाने शापा, टंक प्रसाद सापकोटा ।

बौद्ध पुस्तक प्रदर्शनी

२०६२ श्रावण ६ गते, गुरु पूर्णिमा ।
 स्थान- नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौं ।

गौतम बुद्धारा सर्वप्रथम धर्मदेशना गर्नु भएको दिन धर्म चक्र प्रवर्तन दिवसको उपलक्ष्यमा लुम्बिनी विकास कोष र नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा ५ दिने बौद्ध पुस्तक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

सुवर्ण शाक्यको संयोजकत्वमा संचालित उक्त कार्यक्रममा बुद्ध शिक्षामा आधारित विभिन्न अमूल्य पुस्तकहरू प्रदर्शन भरिएका थिए ।

स्वयम्भू महाचैत्य पुस्तक लोकार्पण

२०६२ श्रावण ६ गते, गुरु पूर्णिमा ।
 स्थान- होटल ब्ल्युस्टार, त्रिपुरेश्वर, काठमाडौं ।

स्वयम्भू विकास मण्डलको ५० औं वर्षिय जन्म जयन्ति (स्वर्ण जयन्ती) को उपलक्ष्यमा अंग्रेजी भाषामा अनुदित "स्वयम्भू महाचैत्य" पुस्तक लोकार्पण र स्वयम्भू महाचैत्य र यस पित्र लुकिरहेका रहस्य विषयमा प्रा. आशाराम शाक्यबाट प्रस्तुत बौद्ध गोष्ठी स्वयम्भू विकास मण्डलका अध्यक्ष बृजवीरसिंह तुलाधरबाट उद्घाटन गरि एको समाचार छ ।

डा. सुमन कमल र मणिरत्नलाई

पञ्चवीरसिंह पुरस्कार
 २०६२ श्रावण १५ गते, शनिवार

स्थान- परोपकार उच्च मा.वि.
 बुद्ध सम्बत् २५४८ को पञ्चवीर सिंह पुरस्कार डा. सुमन कमल तुलाधर र मणिरत्न शाक्यलाई प्रदान गरिएको छ ।

प्रस्तुत पुरस्कार नेपालभाषाका दैनिक पत्रिका सन्दर्भ टाइम्समा प्रकाशित लेखहरू मध्ये उत्कृष्ट एकजना पुरुष लेखक र एकजना मर्हिला लेखिकालाई गरी वर्षेनि

- धर्मकीर्ति मासिक, ब.सं. २५४९



पञ्चवीरसिंह पुरस्कार प्राप्त गर्न सफल लेखक एवं लेखिकाबाट पुरस्कार ग्रहण गर्नुहुँदै

प्रदान गरिए आएको छ ।

युवा बौद्ध समूहको तर्फबाट प्रदान गरिएको यस पुरस्कार बौद्ध विद्वान फणिन्द्रत्न वज्राचार्य, देव राज्यत र डा. लक्ष्मण शाक्यको निर्णयिक मण्डलबाट उहाँहरूलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको कुरा थाहा हुन आएको छ ।

धर्मचक्र प्रवर्तन दिवस

२०६२ श्रावण ६ गते, बिहीवार
 स्थान- गण महाविहार, काठमाडौं ।

२५९४ औं धर्मचक्र प्रवर्तन दिवस अर्थात् बुद्धत्व प्राप्त गरिसक्नु भएपछि भगवान बुद्धले सारनाथमा पञ्चभद्र वर्गियहरूलाई सर्वप्रथम धर्म देशना गर्नुभएको दिन आषाढपूर्णिमाको उपलक्ष्यमा बुद्ध प्रतिमा सहित नगर परिक्रमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

२५९४ औं धर्मचक्र प्रवर्तन दिवस समारोह समितिको आयोजनामा सम्पन्न उक्त नगर परिक्रमा कार्यक्रममा थुप्रै उपासक उपासिकाहरू सहभागी भएका थिए ।

बुद्ध टिकटमाला सम्बन्धी संस्मरणात्मक हुलाक टिकट प्रकाशन

२०६२ श्रावण ७, आषाढ़ पूर्णिमा

स्थान- हुलाक सेवा विभाग, डिल्लीबजार, काठमाडौं ।

शान्तिका प्रवर्तक महामानव गौतम बुद्धको जीवनीमा घटेका चार महत्त्वपूर्ण घटनाहरू (जन्म, बुद्धत्व प्राप्ति, धर्मचक्र प्रवर्तन, र परिनिर्वाण) लाई समेटी हुलाक सेवा विभागबाट बुद्ध टिकटमाला सम्बन्धी संस्मरणात्मक हुलाक टिकट प्रकाशन समारोह सम्पन्न गरेको छ ।

उक्त समारोहका प्रमुख अतिथी माननीय सूचना तथा संचार मन्त्रीज्यू श्री टंक ढकालबाट २०६२ श्रावण ६ आषाढ़ पूर्णिमा देखि प्रचलनमा ल्याइने संस्मरणात्मक हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा प्रदान गर्नु भएको थियो ।

उक्त समारोहमा हुलाक सेवा विभागका महा निर्देशक श्री श्रीधर गौतमबाट स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै उक्त दिन देखि प्रचलनमा ल्याइने बुद्ध टिकटमाला सम्बन्धी संस्मरणात्मक हुलाक टिकटको प्राविधिक विवरण प्रस्तुत गर्नु भएको थियो ।

यसरी नै नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष श्री केदार प्रधान र पुरातत्त्व विभागका उप महानिर्देशक श्री चन्द्र प्रसाद त्रिपाठीज्यूबाट पनि आ-आफ्नो मन्तव्य प्रकाश पार्नु भएको थियो ।

यही क्रममा भिक्षुणी वीर्यवतीबाट पनि आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै बुद्धकालीन महत्त्वपूर्ण यी चार घटनाहरूलाई चार संवेजनीय स्थानको रूपमा लिइएको र यी चार स्थानहरूको दर्शन गर्नु भन्नु नै बुद्धले आफ्नो ८० वर्षीय जीवनकाल भित्रमा छोडेर जानुभएका अमूल्य देनहरूलाई स्मरण गरी त्यसबाट हामीले अमूल्य आदर्शलाई सिकी आ-आफ्नो व्यवहारमा देखा परेका कमी कमजोरीहरूलाई सुधाँदै जीवन सफल पार्नु हो भनुभयो ।

यसरी नै माननीय संचार मन्त्रीज्यूबाट आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै बुद्धले विश्वमा ज्ञानको ज्योती छर्नु भएको कारणले उहाँलाई एशिया महादेशको ज्योती (Light of Asia) को रूपमा मात्र होइन विश्वको ज्योती (Light of World) को रूपमा लिइनुपर्ने सुझाव दिनु भएको थियो ।

समारोहको अन्त्यमा सभापति श्री ओमकार प्रसाद गौचनबाट समारोहलाई सम्बोधन गर्नुहुँदै सभा विसर्जन गरिएको थियो ।

एधारौ रक्तदान कार्यक्रम

२०६२ श्रावण ६ गते, गुरु पूर्णिमा ।

स्थान- स्थानिय ट्राफिक संघ, विराटनगर ।

आषाढ़ पूर्णिमा, बुद्ध जीवनीमा घटेका विभिन्न महत्त्वपूर्ण घटनाहरूको संयोगको दिनको पावन अवसरको उपलक्ष्यमा युवा बौद्ध संघ विराटनगरको आयोजनामा एधारौ रक्तदान कार्यक्रम सम्पन्न गरिएको समाचार छ । जम्मा ५५ जना रक्तदाताहरूले रक्तदान गरिएको उक्त कार्यक्रमका प्रमुख प्रायोजक श्री भरतराज वैद्य हुनुहन्थ्यो । यसरी नै मोरङ्ग धातु व्यवसायी संघको सहयोग एवं अन्य सहयोगीहरूमा नेमकृष्ण ताम्राकार, श्रीमती देवीमाया ताम्राकार, श्रीमती शुभद्रा ताम्राकार, श्री राजुकृष्ण ताम्राकार तथा उपासिका संघ विराटनगर, भरत वैद्य र राजु रंजितकार हुनुहन्थ्यो ।

त्रिस्तून बन्दना, पञ्चशील प्रार्थना एवं बुद्ध भजनबाट शुरुवात गरिएको उक्त कार्यक्रम श्री धर्मकुमार को प्रमुख आतिथ्यमा श्री महेश ताम्राकारले सञ्चालन गर्नुभएको थियो । यस कार्यक्रममा युवा बौद्ध संघका अध्यक्ष श्री मोहन ताम्राकारले कार्यक्रमका सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।

आषाढ़ पुन्हीया महत्त्व

ध्व हे श्रावण ६ गते आषाढ़ पुन्हीया महत्त्व बारे “भोजपुर टक्सार बौद्ध शाक्य समाजया गवसालय समाजया दुजः खड्ग रत्न शाक्यया निवासे समाजया दुजः पि करीब ६० जनाया समुपस्थितिई धार्मिक सभा सम्पन्न जूगु समाचार दु । ज्ञानमाला भजन पञ्चशील प्रार्थना बुद्ध पूजा व परित्राण पाठ्याना सुख जूगु उगु सभाय दुजः पि कृष्ण मान शाक्य, हिरालाल शाक्य व खड्ग रत्न शाक्य पिसं आषाढ़ पुन्ही खुन्हु जूगु महत्त्वपूर्ण घटनात-शिद्धार्थ कुमारया गर्भ प्रवेश, वस्त्रोत्स शृहत्वाग याना बिज्यागु, बोधि ज्ञान प्राप्त याना विज्ञासेली सारानाथे दक्षिणें न्हापां धर्म चक्र प्रवर्तन याना बिज्यागु भिक्षुपि स्वला यंक छागु हे बिहारे बर्षाबास च्वना बिज्यागु, व बुद्ध शिक्षायात भीसं व्यवहारे छेले मागु सम्बन्धै चर्चा याना बिज्यात ।

गृहस्थ चिबाहा: पूजा
यैं, तछलागा ११ ।

नेपाल राष्ट्रिय ज्ञानमाला समितिया गवसालय न्त्याकाच्चंग “गृहस्थ-चिबाहा: पूजा अन्तर्स्तात भिन्निक्वलः गु गृ.चि.पू. धर्मबहादुर-तीर्थशोभा वजाचार्य, कुमारी मार्ग-३

त्रिपुरेश्वरया छेस च्वगु गृहस्थ-चिबाहाः स तःजिक जुल ।
करिख स्वसःस्वयाः अप्वः व्वतिभिषि उपस्थित दुगु
ज्याइवः समितिया नायः शान्तरत्न शाक्यया नायः सुई जूगु
खः । ज्याइवलय् भिक्षु आनन्द स्थविर पाखे पंचशील
प्रार्थना याका विज्यासे धर्म देशना, प्रा. सुवर्ण शाक्यपाखे
उद्देश्य न्त्यब्बयगु, धर्मबहादुर वज्राचार्य भितुना मन्तुना,
धर्मरत्न शाक्य (पवकार) पाखे सुभाय् व किरण
कुमार जोशी ज्याइवः न्त्याकादीगु खः । ज्याइवलय्
तारेमाम ज्ञानमाला संघ नागवाहा, यलपाखे भजन प्रस्तुत
याःगु खः ।

उगु हे ज्याइवलय् चिबाहाः हामापि धर्मबहादुर तीर्थ
शोभा वज्राचार्य व छेजःपि पाखे चिबाहाः पूजां थःपि
प्रभावित जूगु खैं प्वक्से समितियात ज्याइवः न्त्याकेत
र्वाहालि कथं निद्वः तका दां नायः या लहाती लः लहाना
विज्याःगु खः । समितिपाखे न्हू पिथंगु ज्याइवः ब्रोशियर
यात र्वाहालि धका: मौसमविज्ञ भाजु भाणिरत्न शाक्य
मयजु विजया शाक्य, लगंपाखे निद्वः तका दां नं
र्वाहालिकथं प्राप्त जूगु जानकारी ज्याइवलय् व्युगु खः ।

धर्म देशना

यल दिल्लाध्व दशमी ।

विश्व मैत्री विहारे बुद्ध पुजा लिपा सम्पन्न बौद्ध
सभाय् भिक्षु पञ्चारत्न असार पुन्हीया महत्व देशना याना
विज्यासे धर्मया चेतना भंतकि मनुनं पशु सरह जुइगु खैं
कना विज्यात । कपिलवस्तुया भिक्षु गौतमं थःम्ह उपासक
थःम्ह भन्ते धइगु ज्ञान भेद मयासे बुद्ध धर्मे समानताया
अधिकार वियातःगु देशना याना विज्यात ।

वंगु संल्हूया धर्म देशना लुमंका छत्वाचा खैं
कनादीपि विर वहादुर व दिल शोभापिन्त भन्तेपिन्सं
सिरपा लल्हाना विज्यात ।

सभाया ज्याइवलये वोधिरत्न लसकुस न्वचू
बियादीगु खःसा तुल्समाया महर्जनं शुभाय् देष्ठानादिल ।
सानुराज शाक्यं जलपानया व्यवस्था यानादीगु खः ।

असार पुन्ही

हनेबहःम्ह,

भगवान बुद्धया जीवनय् घटित विभिन्न अमूल्य
घटनाया संयोग चूलागु दिं आषाढपुन्हिया लसताय् थुगुसी
हःखा त्वालय् युवा पुस्तकालय, हःखाया र्वसालय्
आषाढपुन्हिखुन्हु फिस्वक्वःगु बुद्ध व बुद्ध धर्मसम्बन्धी
वक्तृत्वकला पर्व २५४९ ज्याइवः तःजिक व भःभः
धायेक वक्चाःगु समाचार दु ।

स्वनिगःया थी थी नीगू बौद्ध संघ संस्थां व्वतिः
काःगु उगु पर्व ज्याइवसः युवक बौद्ध मण्डलया दिपेश
वज्राचार्य व रक्षेश्वर महाविहा संरक्षण समिति, पूच्वःया
राजु शाक्य उत्कृष्ट जूगु खः ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
माननीय बुद्धिराज वज्राचार्यजुपाखे लुमन्ति-चिं, दसि-पौ
पुरस्कार लःलहाना विज्यागु खः ।


ज्याइवसः धम्मानुशासक श्रद्धेय भन्ते भृद्यजु
पञ्चशीलसहित उलेज्या याना विज्यागु खःसा श्रद्धेय
शास्त्रपति पं. भिक्षु आनन्द, श्रद्धेय गुरुमां अग्रगताणी
धम्माचरिय व प्रा.डा. वज्रराज शाक्यजुपि वक्तृत्वकला
प्रस्तुतिया समिक्षक जुया विज्यागु खः ।

हःखा टोल सुधार संघ एवं लोक सेवा आयोगया
अध्यक्ष भाजु तीर्थमान शाक्यजुया सभापतित्वय् जूगु उगु
ज्याइवःस युवा पुस्तकालय, हःखाया अध्यक्ष भाजु शुकराज
शाक्यं लसकुस न्वचु व न्वकु भाजु रविन्द्र शाक्यं सुभाय्
देष्ठाना विज्यागु खः ।

अ.वौ.भा.केन्द्रया २० गूगु बार्षिक साधारण
सभा व केन्द्रया का.स.या न्हू धा:

२०६२ साल श्रावण १५ गते शनिवार
कुन्हु अन्तराष्ट्रिय बौद्ध भावना केन्द्र या २० गूगु बार्षिक
साधारण सभा वक्चाःगु समाचार दु । थुगु हे दिन
कम्मथानाचार्य श्रद्धेय ऊ सुजनपिय सयादोया उपस्थितिस
थुगु केन्द्रया का.स.या न्हू धा: सम्पन्न जुगु नं समाचार
दु । उगु न्हूधा: कथं का.स.या दुजःपि थुकथं उल्लेख
जूगु दु ।

- | | |
|-----------------|---|
| १. अध्यक्ष | - श्री हेम बहादुर शाक्य |
| २. उपाध्यक्ष | - सुश्री अमिता धाख्वा |
| ३. उपाध्यक्ष | - श्री शान्तमान शाक्य |
| ४. सचिव | - सुश्री मन्दिरा ताम्राकार |
| ५. सहसचिव | - श्री विनय महर्जन |
| ६. कोषाध्यक्ष | - सुश्री सविता धाख्वा |
| ७. सहकोषाध्यक्ष | - श्री रत्न बहादुर वज्राचार्य |
| ८. सदस्यहरू | - श्री प्रेमकुमार शाक्य, श्री रत्न यल,
श्री मोति काजी शाक्य, श्रीमती ताराकमल ताम्राकार,
सुश्री अन्जनी शाक्य, श्री रेमबहादुर ताम्राकार,
श्री काजीलाल डंगोल, श्री बाबुरत्न डंगोल । |



सत्यको स्वाद अवर्णनीय

सत्यको सानो मात्र अनुभवमा पनि गहन आनन्द, उत्फुल्लता, उल्लास हुने हुनाले नै सबै धर्मशास्त्रले सत्यलाई सर्वोच्च स्थानमा राखेका हुन् ।

युनान देशका अर्थशास्त्री तथा दार्शनिक सुकरात केही समयसम्म युनान देशमा अर्थमन्त्री पदमा पनि बसेका थिए । उनी सत्यवादी र कर्तव्यनिष्ठ महापुरुष थिए । सत्यवादी हुनेविति कै भएभरको गुण त्यस पुरुषमा स्वतः आइहोल्दछन् । स्वार्थी, लोभी, अहङ्कारी भारदारहरूको लागि यिनी बाधक बनेकाले सबै मिलेर उनलाई मन्त्रीपदबाट पनि हटाए । त्यसपछि उनी गरीबवर्गको सेवा गर्ने, सत्य सन्देश समझाइदिने बुझाइदिने गर्दै आनन्द मग्न भएर हुन्न लागे । त्यसबखत युनान देशमा अनेकन् मूर्ति मान्ने, पशुवध, नरवध गर्ने अनेकन् रूढीवादीलाई धर्म सम्भन्ने र पुण्य सम्भन्ने अनि यस्ता कर्म गर्नेहरू मात्र स्वर्गका वासी हुनेजस्तो अन्यविश्वासले जरो गाडेको थियो । शासकर्वाहरूले धर्मको नाममा जनतालाई प्रशस्त शोषण गरिरहेका थिए । सुकरातले अहिंसा, अकोध, दया, क्षमालैनै परमात्मा खुसी हुनुहुन्दै, स्वर्ग जान पाइन्छ, शोषण पाप हो, हिसाले नर्कमा लैजान्न्य, शासकर्वाहरूले जनताको सेवा गर्नुपर्दछ, शोषण गनहुन्दैन, भ्रष्टाचार, व्यभिचार, कालोबाजार, घूसखोरी पाप हुन्, यिनलाई हटाउन धर्म हो आदि सत्य कुराहरूको शिक्षा दिएर मानिसहरूलाई सत्यको मार्गतिर उन्मुख गराउने कार्यमा लागेका थिए । शासकर्वाहरूलाई यी कुरा चित्त बुझेन । जनताले सत्य कुरा बुझे भने त आफ्नो शोषण कार्यमा, आफ्नो स्वार्थमा आधात पर्न जानेछ भनी सुकरातलाई पकेर जनता भाँडाने, धर्ममा खलल ल्याउने तथा युवावर्गलाई भड्काई देशमा कान्ति

■ नरेन्द्रनाथ भट्टराई
गराउने आरोप लगाएर जंजीरले बाँधी नेल र हथकडी लगाई विष खुवाएर मार्ने सजाय सुनाए । क्रेटो तथा प्लेटोजस्ता विद्वान् तथा दार्शनिकहरू सुकरातका चेला थिए । सुकरातलाई विष पिलाउने अधिल्लो दिन राती मध्यरातमा क्रेटोले गुहलाई भगाउन कैदखानाका पहरेदारहरूलाई प्रशस्त घूस दिएर जेलमित्र पसे । त्यसबेला सुकरातको कोठामा इयालको डण्डीबाट पूर्णिमाको जून पसेर सुकरातलाई देवीप्रभामान पारिरहेको थियो । सुकरात जंजीरकै सिरान गरेर मस्तसँग घुरेर निदाइहरेका थिए । केही घट्टाघट्टि अर्थात् भोलि बिहान आफुलाई विष खुवाएर मारिने जवस्थामा पुगेका मानिसमा त्यस्तो मस्ती देख्दा क्रेटो किंकर्तव्यविमूळ भएर एकैविन टोलाएर उभिरहे । विस्तारै, गुरुदेव ! गुरुदेव ! भनेर घचघच्चयाए । सुकरातले आखा खाले । क्रेटोले आफ्नो योजना सुनाए । सुकरातले हाँस्ते भने, 'क्रेटो ! मैले तिमीबाट यस्तो निन्दनीय पाप कृत्यको आशा गरेको थिइन । सत्यको कहिल्यै भूत्यु हुन्दैन । गाढा निद्रामा पोरेर मैले सुखद मृत्युको अनुभव गरिसकें, असत्यको बाटो म लिन सकिन, तिमीले घूस खुवाएर मलाई भगाएर लैजाने विचार गन्ती यो हुन सक्दैन । जाऊ फर्क । मेरो यो सत्य सन्देशले मानवको कल्पाण हुनेछ ।' क्रेटो क्षमा याचन्म गर्दै रूढै फर्किए । भोलिपलट बिहान हाँसी हाँसी सुकरातले विष पिएर अमर भए । मृत्युले उनको एउटा गौसम्म पनि हल्लाउन सकेन । केही वर्षभित्रमा नै सुकरातको सत्य सन्देशले युनानको मात्र होइन अरु धेरै देशमा पनि शोषणरूपी पापको जवालाले दन्किएका मानिसलाई सत्यको शीतल छाँडारेले आनन्दको अनुभव गरायो ।

माननीय अर्थ सहायक मन्त्री डा. रुपज्योती कंसाकारलाई सम्मान गरियो

२०६२ श्रावण २३ गते आइतवार

स्थान- धर्मकीर्ति विहार, श्रीघःनःघः काठमाडौं ।

धर्मकीर्ति संरक्षण कोष, धर्मकीर्ति विहारले यस दिन एक कार्यक्रमको आयोजना गरी नव नियुक्त अर्थ सहायक मन्त्री डा. रुपज्योती कंसाकारलाई सम्मान गरियो । धर्मकीर्ति विहारका उपासक उपासिकाहरूको सन्तानहरूले उच्च ओहोदाको पद प्राप्त गर्न सफल भएमा प्रोत्साहन स्वरूप उहाँहरूलाई सम्मान गर्दै जाने धर्मकीर्ति विहारको आफ्नो लक्ष रहे अनुसार समय समयमा यस विहारले यस प्रकारको सम्मान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

कार्यक्रमको शुरुमा धर्मकीर्ति संरक्षण कोषका पदाधिकारीहरूले मन्त्रीज्यू समक्ष फूलको गुच्छा एवं खाता चोढाई सम्मान गर्नु भएको थियो । त्यसपछि धर्मकीर्ति संरक्षण कोषका सचिव श्रीमती कीर्ति तुलाधरले स्वागत भाषण गर्नुभई मन्त्रीज्यू समक्ष शुभ्र कामना व्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा श्रद्धेय धर्मवती गुरुमाले शुभ्रकामना मन्त्रव्य व्यक्त गर्नुहुन्नी माननीय मन्त्रीज्यूको तरफबाट देशको जिम्मेवारी काँडमा बहन गरी शुभ्रकार्य संचालन गर्दा आउन सक्ने विभिन्न वाधा अद्वचन रूपी मारहरूलाई सजिले हटाउन सफल हुनुभई बहुजन हिताय बहुजन सुखाय कार्यमा अगाडि वढ्दैन सकुन भन्नुभयो ।

यसको साथै उक्त कार्यक्रममा धर्मकीर्ति गुरुमां सहित धर्मकीर्ति विहारका अन्य गुरुमांहरू सबैले उहाँको मंगलकामना गर्नुभई मंगल पाठ वाचन गर्नुभएको थियो ।

सम्मानको क्रममा प्रमुख अतिथी माननीय मन्त्रीज्यूलाई धर्ममवती गुरुमाले बुद्ध मूर्ति उपहारस्वरूप प्रदान गर्नुभएको थियो भने दो गुणवती गुरुमां र रत्नमञ्जरी गुरुमांबाट पनि उपहार प्रदान गरिएको थियो ।

आफ्नो मन्त्रव्य व्यक्त गर्नुहुने क्रममा माननीय मन्त्रीज्यूले मन्त्रीपद जस्तो गहन जिम्मेवारी बहन गर्नुपर्दा आफूले धर्मलाई आधार मानी धर्मले जून सत्य वाटो देखाइरहेको छ । त्यसलाई स्मृतिपूर्वक अंगिकार गर्दै बहुजन हिताय बहुजन सुखाय लोकनुकमाय लक्ष बोकी अगाडि बढ्दै अठोट व्यक्त गर्नु भयो । पहिला आफू विषयना ध्यानको क्षेत्रीय आचार्यको रूपमा कार्यरत रहेको नाताले धर्म र ध्यानको महत्वलाई कदमपि त्यागन नसकिने सत्यलाई प्रकाश पार्नुहुन्दै उहाँले भन्नुभयो— 'राम्रो र असल कार्यको राम्रै परिणाम हुन्दै भने स्वार्थपूर्ण नराम्रो कार्यको परिणाम पनि नराम्रै रहन्दै । त्यसकारण छलकपट र जाल भेलमा अल्की क्षणिक लाभको आशा गर्ने बानीबाट आफुलाई सदा अलगग राख्ने कार्यगर्नु नै धर्म पालन गर्नु हुनेछ । बुद्धले पञ्चशीलरूपी शिक्षा यही कारणले सिकाउनु भएको हो । त्यसकारण धर्म नै हाम्रो जीवनको सही आधार हो ।'

धर्मकीर्ति सं. कोषका सदस्य मदन रत्न माननीय धर्मकीर्ति गर्नुभएको उक्त कार्यक्रमको अन्यमा ध.की.बौ.अ. गोपीका सचिव र मात्रा शोभा कंसाकारले धन्यवाद ज्ञापन गर्नुभईको थियो । अन्त्यमा धर्ममवती गुरुमाले पूर्णानुमोदन गर्नुभई कार्यक्रम समाप्त गर्नुभएको थियो ।